

सर्वोच्च अदालत, पूर्ण इजलास
 सम्माननीय प्रधान न्यायाधीश श्री सुशीला कार्की
 माननीय न्यायाधीश श्री दीपककुमार कार्की
 माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
आदेश

०७३-NF-०००४

विषय:- उत्प्रेषणयुक्त परमादेश।

नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय..... १

निवेदक
विषयकी

काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं १३ बस्ने प्रेरणा राज्यलक्ष्मी सिंह.... १

विषयकी
रिट निवेदक

०७३-NF-०००५

नेपाल ट्राईको कार्यालयको तर्फबाट ऐ.का सचिव भीमप्रसाद उपाध्याय..... १

निवेदक
विषयकी

विरुद्ध

काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं १३ बस्ने प्रेरणा राज्यलक्ष्मी सिंह.... १

विषयकी
रिट निवेदक

०७३-NF-०००६

नेपाल सरकार मान्त्रिपरिषद्को तर्फबाट ऐ.का मुख्य सचिव सोमलाल सुवेदी..... १

निवेदक
विषयकी

विरुद्ध

काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं १३ बस्ने प्रेरणा राज्यलक्ष्मी सिंह.... १

विषयकी
रिट निवेदक

संयुक्त इजलासमा आदेश गर्ने:- राज्यानीय प्रधान न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री चोलेन्द्र शाम्सेर ज.ब.रा.

न्याय प्रशासन एन, २०४८ को दफा १० को उपदफा (१) को खण्ड (ख) बमोजिम यस
 अदालतको मिति २०७२। ६। ६ को आदेशउपर पूनरावलोकनको निस्सा प्रदान भई दायर
 भएको र न्याय प्रशासन एन, २०७३ को उपदफा ११ को उपदफा (२) को खण्ड (ख)

बमोजिमयस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदभक्ति संक्षिप्त तथ्य र अदेश
यस प्रकार छः-

१) रिट निवेदनको संक्षिप्त वेहोरा:

म रिट निवेदिका पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहदेवकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा
राज्यलक्ष्मी देवी सिंह हुँ। मेरो विवाह मिति २०५९/१०/८ गते काठमाडौं निवासी राजवहादुर
सिंहसँग भएको हो। श्री ५ महाराजाधिराजसँग नारायणहिटीको नाममा भएका विभिन्न ठाउँका
विभिन्न जग्गाहरूमध्ये काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, साविक बडा नम्बर ८,
छाउनीस्थित साविक कित्ता नम्बर २९, ३७, ३८, ३९, ४० र ४१ को जम्मा क्षेत्रफल १५-१-
०-० अर्थात् ०७६६४.६० वर्ग मिटर जग्गा र सोमा बनेको घर तथा कम्पाउण्डसमेत मेरो बुवा
पूर्व राजा ज्ञानेन्द्रले मलाई दाइजो दिनु भएको हो। उक्त घरजग्गा मैले अविच्छिन्न रूपमा
भोगचलन गरिआएकी छु। उल्लेखित कित्ता नम्बरको जग्गा र घर मैले बुवा ज्ञानेन्द्र वीर विक्रम
शाहदेवबाट बकस पाएको भन्ने कुरा तत्कालीन श्री ५ महाराजाधिराजका प्रमुख राजदरवार
पदाधिकारीले मिति २०६२/२/१० मा राजकीय सम्पत्ति कोष विभाग, दुकुटी विभाग राजदरवार
र विपक्षी मालपोत कार्यालय कलंकीलाई मिति २०६३/३/१९ मा लेखेको पत्रबाट पुष्टि भएको
छ।

मिति २०६२/२/१० मा राजकीय सम्पत्ति कोष विभागलाई लेखिएको पत्रमा श्री ५
महाराजाधिराज सरकारबाट काठमाडौं जिल्ला, ट्युकेश्वर ताहाचल, जग्गाधनी श्री ५ महाराजाधिराज
नारायणहिटी राजदरवार भनी रहेको काठमाडौं महानगरपालिका, बडा नम्बर १३, ताहाचल कित्ता
नम्बर २५ को ०७६६४.६० वर्ग मिटर १५-१-०-० क्षेत्रफल जग्गा र घर कम्पाउण्डसमेत
काठमाडौं महानगरपालिका, बडा नम्बर १३, ताहाचल, छाउनी राज होइवक्सने श्री ५
अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह सरकारका जुनाफको हक पुर्ने गरी दाइजो बकस
भएको छ। सोही अनुसारको व्यवस्थापन गर्नसमेत अदेशानुसार अनरोध छ भन्ने वेहोरा उल्लेख
भएको छ। सोही मितिमा दुकुटी विभाग राजदरवारलाई लेखेको पत्रमा उक्त जग्गाको सक्कल
जग्गाधनी प्रमाणपूर्जा सुरक्षित साथ राख्न पठाइएको छ भन्ने वेहोरा उल्लेख भएको छ भन्ने मिति
२०६३/३/१९ मा मालपोत कार्यालय कलंकीलाई लेखेको पत्रमा सो जग्गा मेरो नाममा रहने
गरी नामसारी गर्नसमेत भनिएको छ।

मैले उपरोक्त वेहोराले दाइजो पाएको उक्त जग्गा हालै नेपाल ट्रृटको नाममा राखिएको छ भन्ने
कुरा जानकारीमा गयो। नेपाल ट्रृटको नाममा गएको कुरा जानकारीमा आएपछि सो जग्गा के
कसरी कहिले कुन रितले मेरो उक्त भेट्ने गरी विपक्षी नेपाल ट्रृटको नाममा गएको रहेछ भन्ने

कुरा बुझ्ने क्रममा विपक्षी नेपाल ट्रृष्टको कार्यालय र मालपोत कार्यालयमा सोधखाजे गर्दा त्यहाका पदाधिकारीले जानकारी गराउन असमर्थता देखाएपछि उक्त जग्गाको जग्गाधनी प्रमाणपूर्जा पाऊँ भनी विपक्षीमध्येका नेपाल ट्रृष्ट कार्यालयका अध्यक्षलाई जानकारी दिएको थिएँ। विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पटकपटक निवेदन गरें। तर ती निकायवाट जग्गाधनी प्रमाणपूर्जा दिन आलटाल गरियो। पछि मिति २०७१/१०/१३ माविपक्षी नेपाल ट्रृष्टको कार्यालयमा मेरो जग्गा नेपाल ट्रृष्टमा ल्याउने भनी गरेको निर्णय तथा सोसँग सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपी पाउन निवेदन दिएकोमा सो कार्यालयले विपक्षी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०६७।६।८ को निर्णय सहितको कागजात मिति २०७१/१/१८ मा मलाई उपलब्ध गराइयो। तर मिति २०६४/९/१ को निर्णय कार्यान्वयन सम्बन्धी भूमिसुधार तथा व्यवस्था मन्त्रलायको पत्र र तत् सम्बन्धी कागजातहरू उपलब्ध गराइएन।

नेपाल ट्रृष्टको स्थापना र सञ्चालन गर्न बनेको नेपाल ट्रृष्ट अध्यादेश, २०६४ मिति २०६४/७/२० देखि लागू भएकोमा नेपाल ट्रृष्ट ऐन, २०६४ मिति २०६४/९/२२ देखि लागू भएको छ। नेपाल ट्रृष्टको कार्यालयले मलाई उपलब्ध गराएको पत्रमा नेपाल ट्रृष्ट ऐन लागू भएपछि विपक्षी नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबमोजिम मेरो जग्गाको स्वामित्व नेपाल ट्रृष्टमा आएको भन्नेसमेतको बेहोरा उल्लेख भएको देखिन्छ। मैले मिति २०६२/२/१० मा दाइजोबाट प्राप्त गरेको जग्गा सोभन्दा पछि बनेका कानुनी व्यवस्थाको आधारमा मेरो सम्पत्तिसम्बन्धी अधिकार हरण गर्न मिल्दैन। मेरो बुवा तत्कालीन समयमा श्री ५ महाराजाधिराज सरकार भएको तथ्यमा विवाद छैन। मैले जग्गा प्राप्त गरेको समयमा नेपाल अधिराज्यको संविधान, २०४७ बहाल रहेको थियो। सो संविधानको धारा ३० र ३१ अनुसार श्री ५ ले गरेका काम कारवाहीमा प्रश्न उठाउन पाइदैन। मुलुकी ऐन स्वी अंश धनको मलको ४ नं.बमोजिम माइती मावलीपट्टीका नातेदार इष्टमित्रले दिएको चलअचल र त्यसबाट बढेबढाएको सम्पत्ति दाइजो ठहर्दै र ऐ ५ नं.बमोजिम त्यस्तो सम्पत्ति आफुखुश गर्न पाउने सम्पत्ति हो।

मलाई बुवाले दिएको जग्गा तत्कालीन स्वर्गवासी राजा विरेन्द्र, रानी ऐश्वर्य, निजहरूको जेठा छोरा दिपेन्द्र र कान्छा छोरा निराजन शाहसमेत कसैको नाममा थिएन। फुपु बज्यै तत्कालीन अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाह मोही र भीमसेन तथा वर्षवन्धन गुठी जग्गाधनी भै रहेकोमा मिति २०६२/२/६ गते रैकरमा परिणत भएको सो जग्गा श्री ५ महाराजाधिराजनारायणहिटी राजदरबारको नाममा दर्ता स्नेस्ताकायम रहेको थियो। मिति २०६२/२/६ मा रैकरमा परिणत भएको जग्गा तत्कालीन राजा विरेन्द्र निजको परिवारको

हुँदैन। तर विपक्षीहरूले राजा विरेन्द्र र रानी ऐश्वर्य एवं निजहरूको परिवारको सम्पत्ति मानी नेपाल ट्रृष्टको स्वामित्वमा ल्याउने निर्णय विधिसम्मत छैन।

नेपाल ट्रृष्ट अध्यादेश, २०६४ र नेपाल ट्रृष्ट ऐन, २०६४ को प्रस्तावना, दफा ३को उपदफा (१), सोको स्पष्टीकरण र दफा ४ को उपदफा (१)(क) समेतले तत्कालीन स्वर्गवासी राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदा निजहरूको नाममा रही निजहरूको हक पुग्ने सम्पत्ति मात्र ट्रृष्टमा ल्याउने भन्ने उल्लेख भएको छ। साथै सो ऐनले तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहदेव र निजको परिवारमा रहेका जग्गामात्र ट्रृष्टमा ल्याउने व्यवस्था गरेको छ। म विरेन्द्र समेतको परिवारको सदस्य होइन। अतः विपक्षीहरूले मैले बुबाबाट पाएको कित्ता नम्बर २५ को जग्गा नेपाल ट्रृष्टको नाममा ल्याउने गरी गरेको निर्णयले मेरो नेपालको अन्तिरम संविधान, २०६३ को धारा १३को उपदफा (१) र (३), धारा १९ को उपधारा (१) र (२) ले प्रत्याभूत गरेको संवैधानिक हक र मुलुकी ऐन, स्त्री अंश धनको ४ तथा ५ द्वारा प्रत्याभूत कानूनी हकमा आधात पुगेको हुँदा विपक्षी नेपाल सरकारले नेपाल ट्रृष्टअन्तर्गत ल्याउने भनी गरेको निर्णय, विपक्षी भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सो निर्णय कार्यान्वयन गर्न मालपोत कार्यालय कलंकीलाई मिति २०६४।९।१ मा लेखेको पत्र र विपक्षी मालपोत कार्यालय कलंकीलेविपक्षी नेपाल ट्रृष्टको कार्यालयलाई लेखेको मिति २०६४।९।३ को पत्र र सोसँग सम्बन्धित अन्य निर्णय एंव काम कारवाहीहरू नेपालको अन्तिरम संविधान, २०६३ को धारा १०७ को उपधारा (२) बमोजिम उत्प्रेपणको आदेशले बदर गरी उल्लिखित जग्गा साविकबमोजिम निवेदिकाको नाममा कायम गर्नु गराउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरिपाउँ। साथै प्रस्तुत मुदालाई अग्राधिकार दिई छिटो निर्णय गरिपाउँ भन्नेसमेत वेहोराको रिट निवेदनपत्र।

२) यस अदालत एक न्यायाधीशको इजलासको आदेश:-

यसमा विपक्षीहरूवाट १५ दिनभित्र लिखित जवाफ मगाउनु। साथै मुदाको प्रकृतिका आधारमा प्रस्तुत मुदालाई अग्राधिकार दिई मिति २०६४।९।१ को निर्णय कार्यान्वयन सम्बन्धी पत्र र सो संग सम्बन्धित निर्णयको सक्कल मिसिल विपक्षीहरूवाट झिकाई नियमानुसार पेश गर्नु भन्नेसमेत वेहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०७१।१०।२७ को आदेश।

३) भूमिसुधार तथा व्यवस्था मन्त्रालयको लिखित जवाफ:-

यस मन्त्रालयको काम कारवाहीवाट निवेदिकाको कुनै पनि संवैधानिक एंव कानूनी हक प्रचलनमा अवरोध पुऱ्याएको छैन। साथै नेपाल ट्रृष्ट ऐन, २०६४ बमोजिम भए गरेका काम कारवाहीमा यस मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत वेहोराको विपक्षी भूमिसुधार तथा व्यवस्था मन्त्रालयको लिखित जवाफ।

४) नेपाल ट्रष्टको कार्यालयको तर्फबाट पेश भएको लिखित जवाफः-

दावीको जग्गा साविकमा तत्कालीन श्री ५ विरेन्द्र वीर विक्रम शाहदेवको हकमा रहेको देखिन्छ। पछि नयाँनापी हुँदा उक्त जग्गाको जग्गा धनी महलमा श्री ५ महाराजाधिराज नारायणहिटी राजदरवार कायम भएको आधारमा मात्रउक्त जग्गामा तत्कालीन राजा विरेन्द्रको हक गई नियंत्रिकाका दाता तत्कालीन राजा ज्ञानेन्द्रको हक कायम भएको मान्न मिल्दैन र हकै नभएका व्यक्तिले उक्त घर जग्गा दाइजो दिने हक पनि हुन सक्दैन। नेपाल ट्रष्ट ऐन, २०६४ को प्रस्तावनामा स्पष्ट रूपमा नै राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुँदाका बखत निजहरुका नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने भनी उल्लेख भएको देखिन्छ। सो ऐनको दफा ४ को उपदफा (१) को खण्ड (क) र (ग) मा राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको तथा निज र निजहरुका परिवारलाई कुनै किसिमले प्राप्त भएको वा हुनसक्ने वा निजहरुको हकपुगेको वा पुग्नसक्ने र निजहरुका परिवारलाई कुनै किसिमले प्राप्त भएको वा हुनसक्नेवा निजहरुको नाममा रहेको तथा निज र निजहरुको हक पुगेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति नेपाल ट्रष्टको स्वामित्वमा रहने कानुनी व्यवस्था गरिएको पाइन्छ। तत्कालीन राजा श्री ५ विरेन्द्र वीरविक्रम शाहदेव लगायत राजपरिवारका सदस्यहरु मिति २०५८।२।१९ मा देहावसान हुँदासम्म श्री ५ महाराजाधिराजको रूपमा कायम रहेको आधारमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले उक्त कि.नं.२५ को जग्गा नेपाल ट्रष्ट अन्तर्गत ल्याउने निर्णय भएको हो।

दावीको जग्गा साविक नापी हुँदा कि.नं. ३७, ३८, ४० र ४१ समेतका जग्गाहरु विरेन्द्र वीर विक्रम शाहदेवाट "श्री ५ महाराजाधिराज" नारायणहिटी राजदरवारको नाममा नामसारी भएका कित्ताहरु सबै भिडी नयाँ नापी हुँदा कि.नं. २५ कायम भएको बेहोरा मालपोत कार्यालय कलांकीको मिति २०६४।९।३ को पत्रबाट देखिँदा उक्त जग्गा तत्कालीन राजा श्री ५ विरेन्द्रको हक भोग रहेको प्रष्ट छ। साथै सो जग्गा ३६ बाहुन गुठिबाट रैतानी भएको देखिन्छ। उक्त जग्गा २०६२ सालमा गुटीबाट रैतानी गरिदा ज्ञानेन्द्रको हकलाग्ने भए ज्ञानेन्द्रको नाममा नै नामसारी हुनुपर्ने थियो। तर २०५८ सालदेखि रैतानी हुँदाको समय २०६२ सालसम्म र नेपाल ट्रष्टको स्वामित्वमा आउनुपूर्वको समयराम्भ तत्कालीन राजा ज्ञानेन्द्रको नाममा नामसारी भएको छैन। यसबाट समेत उक्त कि.नं. २५ द्वारा जग्गा तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहको हकलाग्ने हो भन्ने देखिन्छ। तत्कालीन राजा श्री ५ विरेन्द्रको देहावसान भएको मिति २०५८।२।१९ सम्मको लागि कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(ज) (घ) वमोजिम श्री ५ विरेन्द्रलाई नै जनाउने

हुँदा विरेन्द्रको हक भोगको सम्पत्ति नेपाल ट्रृष्ट ऐन, २०६४ को दफा ४ को उपदफा (१) बमोजिम यस कार्यालयको नाममा कायम हुने नै देखिन्छ।

जहाँसम्म निवेदिकाले दाइजोबाट प्राप्त गरेको सम्पत्ति घर जग्गा हरण गर्न मिल्दैन भन्ने जिकीर छ सो सम्बन्धमा हेदा उक्त जग्गा तत्कालीन राजा ज्ञानेन्द्रको नाममा कायम छैन। आउनो नाममा कायम नभएको जग्गा अरुलाई दाइजो दिन मिल्दैन। दाइजो पाएको लिखत कानूनबमोजिम सम्बन्धित निकायबाट पारित भएको पनि छैन। घरसारको लिखतको आधारमा मात्रै ९ वर्ष पछि आएर दावी गर्न विलम्बको सिद्धान्तले पनि मिल्दैन।

नेपाल ट्रृष्ट ऐन, २०६४ को दफा ४ को उपदफा (३) मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दावी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुतालीसम्बन्धी कानूनबमोजिम कसैको हक वा दावी सिर्जना हुँदैन भन्ने उल्लेख भएको छ। निवेदन दावीको जग्गा २०६२ सालमा रैकरमा परिणत भई निवेदिकाले दाइजो पाएको भनिए तापनि २०६७ सालसम्म पनि निवेदिकाको नाममा दर्ता सेस्ता कायम हुन सकेको देखिदैन। तसर्थ नेपाल ट्रृष्ट ऐन, २०६४ को दफा ४ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार दावीको जग्गा यस ट्रृष्टको स्वामित्वमा आएको कार्यमा कुनै कानूनको त्रुटि नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको विपक्षी नेपाल ट्रृष्टको कार्यालयको लिखित जवाफ।

५) नेपाल सरकार मन्त्रिपरिषदको तर्फबाट पेश भएको लिखित जवाफ:-

नेपाल ट्रृष्ट ऐन, २०६४ तत्कालीन राजविरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदा निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रृष्ट बनाई व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्न जारी भएको हो। उक्त ऐनको दफा ४ को उपदफा (१) को खण्ड (क) मा राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारका सदस्यको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्तिलाई ट्रृष्ट अन्तर्गत ल्याउने भन्ने समेतको व्यवस्था भएको आधारमा तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहदेवको देहावसान हुने दिन अर्थात मिति २०५८।२।१९ सम्म निजै "श्री ५ महाराजाधिराज" को रूपमा कायम रहेको आधारमा कि.न. ३५ को जग्गा समेत ट्रृष्टको स्वामित्वमा ल्याउने गरी भएको नेपाल सरकार मन्त्रिपरिषदको ;नोते २०६७।७।८ को निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिटनिपेदन खारेज गरिपाउँ भन्ने समेत बेहोराको नेपाल सरकार मन्त्रिपरिषदको तर्फबाट पेश भएको लिखित जवाफ।

६) यस अदालत संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश:-

मिति २०६४।७।२० र मिति २०६४।९।२२ मा लागू भएको नेपाल ट्रष्ट अध्यादेश, २०६४ र नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ३ र सोको स्पष्टिकरण तथा दफा ४ वमोजिम राजा विरेन्द्र, रानी ऐश्वर्य, निजका छोराहरु दिपेन्द्र शाह र निराजन शाहको नामको सम्पत्तिसम्म नेपाल ट्रष्टमाजाने कानूनी व्यवस्था भएको र सो वाहेक राजपरिवारका अन्य सदस्यको नामको सम्पत्तिसमेत सो ट्रष्टमा जाने कानूनी व्यवस्था नभएकोमा राजा विरेन्द्र र निजका परिवारको मिति २०५८।२।१९ मा देहावसान पश्चात मिति २०६२।२।६ मा रैकर परिणत भई "श्री ५ महाराजाधिराज" को नाममा दर्ता हुन आएको दावीको कि.नं. २५ को १५-१-०-० अर्थात ०,७६६४.६० वर्गमिटर छाउनीस्थित घरजग्गा तत्कालीन महाराजाधिराज ज्ञानेन्द्रवाट आफ्नी छोरी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह (शाह) लाई मिति २०६२।२।१० मा दाइजोस्वरूप बकस दिएको निज निवेदिकाको हक भोगको उक्त घरजग्गा निजलाई वुङ्दै नवुझी सूचना तथा जानकारीसमेत नदिई निजको हक समाप्त हुने गरी २०६४ सालमा वनी लागू भएको नेपाल ट्रष्टको कार्यालयको नाममा ऐनको दफा ३ समेतको आधार भनी उक्त ट्रष्टको नाममा नामसारी भएको भन्ने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मिति २०६४।९।१ को पत्र, मालपोत कार्यालय कलंकीको मिति २०६४।९।३ को पत्र र नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६७।७।८ को निर्णयसमेत नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ३ र ४ विपरीत हुनुको साथै यस अदालतबाट प्रतिपादित ने.का.प. २०६८, अङ्क द, निर्णय नं. द६६३, पृष्ठ १२७६ तथा प्राकृतिक न्यायको सिद्धान्त समेत प्रतिकूल रहेको र विपक्षीहरुको सो निर्णय र कार्यबाट निवेदिकाको सम्पत्ति सम्बन्धी हकमा आघात पुगेको देखिएकोले निवेदन दावीको जग्गा नेपाल ट्रष्टअन्तर्गत ल्याउने गरी भएको विपक्षी मन्त्रिपरिषदको निर्णय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, मालपोत कार्यालय कलंकीको तत् तत् मितिको पत्र र तत्पश्चातको सबै काम कारबाही एवं पत्र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) वमोजिम उत्प्रेपणको आदेशले बदर गरिएको छ।

अब, तत्कालीन श्री ५ महाराजाधिराजका प्रमुख राजदरबार पदाधिकारी कार्यालयले मिति २०६२।२।१० मा राजकिय सम्पत्ति कोष विभाग, दुकुटी विभाग राजदरबार र मिति २०६३।३।१३ मा मालपोत कार्यालय कलंकीलाई लेखेको पत्रवमोजिम उक्त कि.नं. २५ को जग्गादाइजो पाउने निज निवेदिकाको नाममा तत्काल प्रचलनमा रहेको पढ्निवमोजिम जे जो गर्नु पर्ने हो गर्नु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ। सोवमोजिम गर्नु गराउनु भनी प्रस्तुत आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत् विपक्षीहरुलाई दिई

नियमानुसार गर्नु भन्नेसमेत वेहोराको यस अदालत संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश।

७) संयुक्त इजलासको आदेश पुनरावलोकन गरिपाउँ भन्ने नेपाल ट्रष्टको कार्यालयको निवेदनपत्र:- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका बडा नं. १३ साविक टंकेश्वर बडा नं. ८ को कि.नं. २५ को जग्गा साविक नापी हुँदाका बखत कि.नं. ३७, ३८, ४० र ४१ को जम्मा क्षेत्रफल द-३-२-० को जग्गा श्री विरेन्द्रवीर विक्रम शाहदेवको नाममा र कि.नं. २९, ३९ र ३६ को क्षेत्रफल ४-७-२-० को जग्गा विरेन्द्र वीर विक्रम शाहदेवबाट श्री ५ महाराजाधिराज नारायणहिटी राजदरवारको नाममा नामसारी भएका कित्ताहरु सबै भिडी नयाँ नापी हुँदा नयाँ नापीमा कायम नगर १३ सिट नं. ११०३-१२ कि.नं. २५ क्षेत्रफल ०७६६४.६० व.मि. एउटै कित्ता कायम भएको वेहोरा मालपोत कार्यालय, कलंकीको मिति २०६४।०९।०३ को च.नं. ४०८८ को पत्र समेतबाट स्पष्ट हुन आउँछ। नेपाल ट्रष्ट ऐन, २०६४ को प्रस्तावनामा स्पष्ट रूपमा नै राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुँदाका बखत निजहरुका नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने भनी उल्लेख भएको छ। सो ऐनको दफा ४ को उपदफा (१) को खण्ड (क) र (ग) मा राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको तथा निज र निजहरुका परिवारलाई कुनै किसिमले प्राप्त भएको वा हुनसक्ने वा निजहरुको हकपुरेको वा पुग्नसक्ने र निजहरुका परिवारलाई कुनै किसिमले प्राप्त भएको वा हुनसक्नेवा निजहरुको नाममा रहेको तथा निज र निजहरुको हक पुरेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति नेपाल ट्रष्टको स्वामित्वमा रहने कानूनी व्यवस्था गरिएको पाइन्छ।

तत्कालीन राजा श्री ५ विरेन्द्र वीरविक्रम शाहदेवको देहावसानभएको दिन मिति २०५८।२।१९ सम्म उहाँ नै श्री ५ महाराजाधिराजको रूपमा कायम रहेको आधारमा नेपाल ट्रष्ट ऐन, २०६४ को कानूनी व्यवस्थाबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६७।७।८ को निर्णयानुसार उक्त कि.नं. २५ को जग्गा नेपाल ट्रष्टको नाममा दर्ता सेस्ता कायम गर्ने गरी भएको निर्णय बढाउनु पर्ने कुनै आधार र कारण छैन। निवेदिकालाई तत्कालीन राजा ज्ञानेन्द्रबाट दाइजो दिएको भनिएको जग्गा निज ज्ञानेन्द्रको नाममा कायम हुन आएको समेत नदेखिएको अवस्थामा उक्त जग्गा नेपाल ट्रष्टको नाममा कायम गर्दा जानकारी वा सुनुवाईको मौका दिनु पर्ने भनी सम्मानित सर्वोच्च अदालतबाट निवेदक पुष्पा महर्जन विरुद्ध काठमाण्डौ नगर पञ्चायतसमेत भएको उत्प्रेपणको रिट निवेदनमा (ने.का.प. २०४३ अंक ४ नि.नं. २६८० पृष्ठ ३१३) मा प्रतिपादित सिद्धान्त विपरीत रहेको छ। नेपालको अन्तरिम संविधान २०६३ को ध्याय १५९ को उपधारा(१) मा भएको

संवैधानिक व्यवस्था र नेपाल ट्रष्ट ऐनमा भएको कानुनी व्यवस्थावभोजिम नेपाल सरकार मन्त्री परिषदको निर्णयानुसार तत्कालीन श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नाममा कायम भएको उक्त कि.नं.२५ को जग्गा नेपाल ट्रष्टको नाममा कायम गर्ने निर्णय गर्दा निवेदिकालाई बुझनपर्ने कुनै कारण र आधार छैन।

यी रिट निवेदिकाले मिति २०६२ सालमा दाइजो पाएको भए लिखत कानूनवमोजिम सम्बन्धित कार्यालयमा पारित गरी आफ्नो नाममा दर्ता स्रेस्ता कायम गराउन सक्नु पर्थ्यो। निवेदिकाले दाइजो पाएको सम्पत्ति नेपाल ट्रस्टको हक लाग्ने सम्पत्ति होइन भनी २०६२ साल देखि २०७१ सालसम्म चुप लागी एककासी अदालतमा दावी लिनु विलम्बको सिद्धान्तको प्रतिकूल रहेको छ। श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबार भनेको एउटा संस्था हो व्यक्ती (श्री ५ जानेन्द्र) होइन।

संस्थाको सम्पत्ति तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो निजी सम्पत्ति जस्तो गरी कसैलाई हक्क हस्तान्तरण गरेर दिन कानूनतः मिल्ने अवस्था पनि हुँदैन। साथै नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ को उपदफा (१) वमोजिम सो जग्गा यस कार्यालयको स्वामित्वमा आइसकेको र मिति २०५८।२।१९ पश्चात् यदि घरसारका लिखत भएको भएपनि नेपाल ट्रष्ट ऐन, २०६४ तथा नेपाल ट्रष्ट नियमावली २०६५ को कानूनी व्यवस्थामा असर गर्न नसक्ने हुँदा उक्त जग्गा कार्यालयको स्वामित्वमा ल्याउन भए गरिएका सम्पुर्ण काम कारबाही बदर गर्ने गरी सम्मानित सर्वोच्च अदालतवाट भएको निर्णय त्रुटिपुर्ण भएकोले उक्त निर्णय पुनरावलोकन गरी बदर गरिएका भन्नेसमेत बेहोराको नेपाल ट्रष्टको कार्यालयको तर्फबाट ऐका सचिव भीमप्रसाद उपाध्यायको निवेदनपत्र।

८) संयुक्त इजलासको आदेश पुनरावलोकन गरिपाउँ भन्ने नेपाल सरकार मन्त्रिपरिषद्को निवेदनपत्र:-

साविक नापी हुँदाका बखत कि.नं. ३७, ३८, ४० र ४१ को जम्मा क्षेत्रफल ८-३-२-० रो जग्गा र कि.नं. २९, ३९ र ३६ को क्षेत्रफल ४-७-२-० को सबै जग्गाहरुभिडी नयाँ नापी हुँदा कि.नं. २५ कायम भई विरेन्द्र वीर विक्रम शाहदेववाट श्री ५ महाराजाधिराज नारायणहिंटी राजदरवारको नाममा नामसारी भएको बेहोरा मालपोत कार्यालय, कलांकीको मिति २०६४।०९।०३ को च.नं. ४०८८ को पत्रवाट स्पष्ट हुन आउँछ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ को उपधारा (१) मा तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकार मातहत ल्याई द्रष्ट बनाएर राष्ट्र हितमा प्रयोग गरिनेछ भन्ने व्यवस्था रहेको र सोही धाराको उपधारा (२) मा तत्कालीन राजाको हैसियतले ज्ञानेन्द्र शाहलाई प्राप्त भएका सबै सम्पत्तिहरु जस्तै विभिन्न स्थानका दरवारहरु बन तथा निकुञ्जहरु ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाहरु आदि गाउँपालिकारण गरिनेछ भन्ने स्पष्ट संवेदनिक

व्यवस्था गरिएको थियो। उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न २०६४ सालमा लागू भएको नेपाल ट्रष्ट ऐन, २०६४ को प्रस्तावनामा नैस्पष्ट रूपमा राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुँदाका बखत निजहरुका नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने भनी उल्लेख भएको देखिन्छ। तत्कालीन राजा श्री ५ विरेन्द्र वीरविक्रम शाहदेवको देहावसान भएको दिन मिति २०५८। २। १९ सम्म उहाँ नै श्री ५ महाराजाधिराजको रूपमा कायम रहेको आधारमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०६७। ७। ८ को निर्णयानुसार उक्त कि.नं. २५ को जग्गा नेपाल ट्रष्टको नाममा दर्ता सेस्ता कायम गर्ने गरी भएको निर्णय कानून सम्मत छ।

निवेदिकालाई तत्कालीन राजा ज्ञानेन्द्रबाट दाइजो दिएको भनिएको जग्गा निज ज्ञानेन्द्रको नाममा कायम हुन आएको समेत नदेखिएको अवस्थामा उक्त जग्गा नेपाल ट्रष्टको नाममा कायम गर्दा सुनुवाईको मौका दिनु पर्ने अवस्था पनि छैन। संयुक्त इजलासको मिति २०७२। ३। ६ को निर्णय सर्वोच्च अदालतबाट (ने.का.प. २०४३ अङ्क ४ नि.न. २६८० पृष्ठ ३१३) मा प्रतिपादित नजिर सिद्धान्त विपरीत रहेको छ। अतः निवेदिकाको नाममा मात्र होइन निवेदिकालाई दाइजो दिएको भनिएको दाताको नाममा समेत दर्ता सेस्ता कायम नभएको अवस्थामा सुनुवाईको मौका दिनु पर्छ, भन्ने सम्मानित अदालतको फैसला स्थापित नजिर सिद्धान्तको समेत प्रतिकूल रहेकोले खारेजभागी छ।

रिट निवेदिकाले उल्लेख गरेको मिति २०६२। २। १० मातत्कालीन श्री ५ महाराजाधिराजका प्रमुख राजदरवार पदाधिकारीको कार्यालयबाट ढुकुटी विभाग राजदरवारमा लेखिएको पत्रको आधारमा सो अनुसार जग्गा दर्ता नामसारी भएको अवस्था नरहेको तथ्यलाई सम्मानित अदालतबाट आदेश हुँदा वेवास्ता गरिएको छ। यि रिट निवेदिकाले मिति २०६२ सालमा दाइजो पाएको भए लिखत कानूनवमोजिम सम्बन्धित कार्यालयमा पारित गरी आफ्नो नाममा दर्ता सेस्ता कायम गराउन सक्नु पर्थ्यो। मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.को देहाय (१) तथा टान बकसको १ नं.को आधारमा पनि निवेदिकाको सप्रमाण हक पुग्न गएको अवस्था पनि देखिन्दैन। रिट निवेदिकाको नाममा दर्ता सेस्ताकायम नै नभएको अवस्थामा निजलाई बुझ्नु पर्ने सुचना वा जानकारी दिनुपर्ने वा आफ्नो कुरा राख्न वा प्रतिवाद गर्ने उचित मौका दिनुपर्ने प्रश्न नै आउदैन। निवेदिकाले २०६२ सालदेखि २०७१ सालसम्म चुप लागी एककासी अदालतमा दावी लिन विश्वामिको सिद्धान्तको प्रतिकूल रहेको छ।

श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबार भनेको एउटा संस्था हो। संस्थाको सम्पत्ति निजले आफ्नो निजी सम्पत्ति जस्तो गरी कसैलाई हक हस्तान्तरण गरेर दिन कानूनतः मिल्ने अवस्था पनि हुँदैन। साथै नेपाल ट्रृष्ट ऐन, २०६४ को दफा ४ को उपदफा (१) बमोजिम सो जग्गा नेपाल ट्रृष्टको स्वामित्वमा आइसकेको र मिति २०५८। २। १९ पश्चात् यदि घरसारका लिखत भएको भए पनि नेपाल ट्रृष्ट ऐन, २०६४ को कानूनी व्यवस्थामा असर गर्न नसक्ने हुँदा उक्त जग्गा नेपाल ट्रृष्टको स्वामित्वमा ल्याउन भए गरिएका सम्पूर्ण काम कारबाही बदर गर्ने गरी सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०७२। ३। ६ मा भएको निर्णय त्रुटीपूर्ण भएकोले उक्त निर्णय पुनरावलोकन गरी बदर गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार मन्त्रिपरिषदको तर्फबाट मुख्य सचिव डा. सोमलाल सुवेदीको निवेदनपत्र।

९) संयुक्त इजलासको आदेश पुनरावलोकन गरिपाउँ भन्ने भूमि सुधार तथा व्यवस्था मन्त्रालयको निवेदनपत्र:-

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ को उपधारा (१) मा तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको सम्पत्ति नेपाल सरकार मातहत ल्याई ट्रृष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ भन्ने व्यवस्था रहेको र सोही धाराको उपधारा (२) मा तत्कालीन राजाको हैसियतले ज्ञानेन्द्र शाहलाई प्राप्त भएका सर्वैसम्पत्तिहरु जस्तै विभिन्न स्थानका दरवारहरु, बन तथा निकुञ्जहरु, ऐतिहासिक र पुरातात्वीक महत्वका सम्पदाहरु आदि राष्ट्रियकरण गरिनेछ भनी स्पष्ट संदैधानिक व्यवस्था रहेको थियो। उक्त संविधानको व्यवस्था कार्यान्वयन गर्न नेपाल ट्रृष्ट ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा राजा विरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारहरुको नाममा रहेको सम्पत्ति यो ऐन प्रारम्भ भएपछि व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रृष्टको नाममा एक ट्रृष्ट स्थापना हुनेछ भन्ने उल्लेख भएको र तत्कालीन राजा विरेन्द्र र निजका परिवारको देहावसान पश्चात् राजा बन्न पुगेका पूर्वराजा ज्ञानेन्द्रले उक्त जग्गा श्री ५ महाराजाधिराज नारायणहिटिका नाममा नामसारी गरेको अवस्था हुँदा उक्त जग्गाको तत्कालीन जग्गा धनी राजा विरेन्द्र नै हुन भन्ने सत्यलाई नकार्न सकिंदैन। ऐनको दफा ४ को उपदफा (१) को (क) मा राजा विरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारहरुको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्तिनेपाल ट्रृष्ट ऐन अन्तर्गत ल्याउने गरी नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको सम्पत्तिसमेत ट्रृष्टको सम्पत्ति रहनेछ भनी कानूनी व्यवस्था भएकोले सो जग्गा नेपाल ट्रृष्टको नाममा रहनु कानूनसम्मत छ। साविक नार्पी हुँदाका बखत कि. नं. ३७, ३८, ४० र ४१ को क्षेत्रफल ८-३-२-० को जग्गा तत्कालीन श्री ५ विरेन्द्र शाहको नाममा र कि. नं. २९, ३९ र ३६ को क्षेत्रफल ४-७-२-० को जग्गा विरेन्द्र शाहबाट तत्कालीन श्री ५ महाराजाधिराज

नारायणहिटी राजदरबारको नाममा नामसारी भएका कित्ताहरु सबै भिडी नयाँ नापी हुँदा उल्लिखित कि.नं. २५ कायम भएको बेहोरा मालपोत कार्यालय कलंकीको च.नं. ४०८८ मिति २०६४।९।३ को पत्रबाट उल्लिखित जग्गाहरु स्वर्गवासी राजा विरेन्द्रको हकभोगको रहेको भन्ने पुष्टि हुन आउँछ। यसरी कि.नं. २५ को जग्गाको स्रोत स्वर्गवासी राजा विरेन्द्र नै भएवाट स्वर्गवासी राजाको सम्पत्ति आफ्नो नाममा गरी पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दिएको हुँदा ऐनवमोजिम उक्त जग्गा नेपाल ट्रट्को नाममा कायम गर्ने संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश त्रुटिपूर्ण हुँदा पुनरावलोकन गरी हेरी रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बेहोराको भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निवेदनपत्र।

१०) यस अदालत पूर्ण इजलासको मिति २०७३।५।१७ को पुनरावलोकन निस्सा प्रदानको आदेश:-

यसमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका साविक बडा नं. ८ छाउनीस्थित साविक कि.नं. २९, ३६, ३७, ३८, ३९, ४० र ४१ को १५-१-०-० जग्गा साविकमा तत्कालीन राजा विरेन्द्र वीर विकम शाहका नाममा रहेको भन्ने मिसिल संलग्न मालपोत कार्यालय कलंकीको च.नं. ४०८८ मिति २०६४।९।३ को पत्रबाट देखिन्छ। सोही जग्गा राजा विरेन्द्रबाट तत्कालीन श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारका नाममा नामसारी भई नयाँ नापीमा नगर १३ सिट नं. ११०३-१२ कि.नं. २५ क्षेत्रफल ०७६६४.६० वर्ग मिटर (१५ रोपनी १ आना) कायम भएको भन्ने उल्लेख भएको देखियो।

उक्त जग्गा रिट निवेदिका प्रेरणा राज्यलक्षी सिंहका पिता तत्कालीन राजा ज्ञानेन्द्र वीर निकम शाहका नाममा कहिले पनि दर्ता भएको अवस्था नभई श्री ५ महाराजाधिराजका नामबाट नै नेपाल ट्रट्क कार्यालयका नाममा गएको देखिन्छ। दाताले आफ्नो भएको स्थापित हकसम्म हस्तान्तरण गर्न पाउने अँफुमा हुँदै नभएको हक हस्तान्तरण गर्न नमिल्ने कानूनी मान्यता रहेको र उल्लेखित जग्गामा तत्कालीन श्री ५ ज्ञानेन्द्र वा निजकी छोरी प्रेरणा राज्यलक्ष्मीसमेतको कुनै प्रकारको निजी हक नै कायम हुन आएको नदेखिँदा हकदैया नै नभएको कुरामा प्रतिवाद गर्ने मौका नदिएकाले प्राकृतिक न्यायको सिद्धान्तको विपरीत भयो भन्न नमिल्ने भनी पुष्पा महर्जन विरुद्ध काठमाडौं नगरपञ्चायत भएको रिट निवेदन (ने.का.प. २०४३, नि. नं., २६८०, पृष्ठ ३१३) मा प्रतिपादित सिद्धान्तको दृष्टिले हेर्दा यस अदालतबाट मिति २०७२।३।६ मा जारी भएको आदेश उक्त सिद्धान्तको प्रतिकूल देखियो।

यसका अतिरिक्त मिति २०६४।९।१ को निर्णयबमोजिम उक्त जग्गा नेपाल ट्रट्क कार्यालयका नाममा स्रेस्तापूर्जा कायम भएको देखियो। यसरी २०६४ सालसा नै दर्ता स्रेस्ता कायम भएको विपयमा करिव ७ वर्ष पछि मिति २०७१।१०।२५ मा आएर मोब रिट निवेदन पेरेको पाईयो।

रिट निवेदन गर्न ७ वर्षसम्म ढीलाई गर्नुपर्ने कुनै उचित र प्रयास कारण खुल्न आएको देखिएन। रविशंकर साह कलबार विरुद्ध भूमिसुधार कार्यालय रौतहट समेत भएको रिट निवेदन (ने.का.प. २०३७, नि. नं., १३९६, पृष्ठ १६४) का सन्दर्भमा तथा अन्य कतिपय विवादका सन्दर्भमा पटकपटक यस अदालतबाट अनुचित विलम्बको सिद्धान्त (Doctrine of leases) प्रतिपादन भएका देखिन्छन्। अनुचित विलम्ब गरी अदालत प्रवेश गरेको अवस्थामा अदालतले उपचार प्रदान नगर्ने ढीलाईको उचित र प्रयास कारण निवेदकले देखाउनु पर्ने भनी यस अदालतबाट स्थापीत नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल यस अदालतको संयुक्त इजलासबाट मिति २०७२। ३।६ मा रिट आदेश जारी भएको देखिएन आयो।

अतः यस अदालतको संयुक्त इजलासबाट प्रस्तुत रिट निवेदनका सन्दर्भमा मिति २०७२। ३।६ मा जारी गरिएको रिट आदेश यस अदालतबाट स्थापीत नजिर वा कानूनी सिद्धान्त प्रतिकूल देखिएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गर्ने गरी निस्सा प्रदान गरिएको छ। अरु कानूनबमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०७३। ५। १७ को आदेश।

११) रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी देवी सिंहको लिखित प्रतिवाद:-

प्रत्यर्थीहरुले पुनरावलोकनको निवेदनपत्रमा उल्लेख गरेबमोजिम राजा विरेन्द्र, रानी ऐश्वर्यसमेत उहाँका परिवारको नाममा रहेको सम्पत्ति नेपाल ट्रृष्टमा जाने व्यवस्था नेपाल ट्रृष्ट ऐनमा उल्लेख छ। श्री ५ महाराजाधिराज नारायणहिटी दरबारका नाममा रहेको सम्पत्ति नेपाल ट्रृष्टमा जाने व्यवस्था उक्त ऐनमा रहेको पाइँदैन। मालपोत कार्यालयको मिति २०६४। ९। ३ को पत्रबाट विवादित जग्गाहरु विरेन्द्र वीर विक्रम शाहदेवबाट श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नाममा नामसारी सबै जग्गाहरु नयाँ नापीमा कि.नं. २५ कायम भई दर्ता स्त्रेस्ता पूर्जा कायम भएको छ। यसरी श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नामको सम्पत्तिलाई विरेन्द्रको सम्पत्ति मान्न नमिल्ने र त्यस्तो सम्पत्तिलाई नेपाल ट्रृष्टमा ल्याउन मिल्ने पनि होइन। मैले दाइजो पाएको विजयाधरउपर हक सिर्जना गर्ने वा मलाई दाइजो दिने कार्य तत्कालीन श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारबाट भएकोमा हाल सां बारे प्रश्न गर्न र इन्साफको विषय बनाउन मिल्ने होइन। मलाई सम्पत्तिदाइजोदिन्दाको अवस्थामा भेरा पीताजीका फुपु नाताकी अधिराजकुमारी विजया राज्यलक्ष्मी शाहको तत्कालीन स्वामित्व र भोगमा रहेका सम्पत्ति राजा विरेन्द्रको नाममा आई सोही सम्पत्ति नामसारी भई श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारका नाममा कायम रहेको मालपोत स्त्रेस्ता तथा मलाई दाइजो दिएको पत्रहरुमा नै उल्लेख भएको छ। राजकुमारीको हैसियतले पाएको दाइजो सम्पत्तिमातत्कालीन राजदरबारको

प्रचलन र पत्राचारवमोजिम नै हक हस्तान्तरण हुने हो। राजा विरेन्द्रपीछि श्री ५ महाराजाधिरा वक्तुभएका मेरा पिता राजा ज्ञानेन्द्रले तत्कालीन आफूमहाराजाधिराज रहेकै बखत श्री ५ महाराजाधिराज नारायणहिटी दरबारका नाममा रहेको सम्पति मलाई दाइजो दिएको कुरामा प्रत्यर्थी पुनरावलोकनकर्ताले भने जस्तो राजा विरेन्द्रको हकको सम्पति भन्न मिल्ने होइन। मैले दाइजो पाएको पत्रमा हक हुने कुरामा प्रत्यर्थीले अहिले आएर दावी गर्न मिल्ने होइन। राजा विरेन्द्र र निजको परिवारको सम्पत्तिउपर हक सिर्जना गर्ने कानूनको आधारमा तत्कालीन श्री ५ महाराजाधिराजले मलाई दाइजो दिएको सम्पति पक्कन प्रत्यर्थी पुनरावलोकनकर्ताहरुलाई हकदैया रहेको छैन। यसर्थ प्रत्यर्थीहरुले राजा विरेन्द्रको नाममा नै नरहेको सम्पति पक्की प्रत्यर्थी नेपाल ट्रृष्टको नाममा लाने गरी गरेको निर्णय त्रुटियुक्त रहेको स्पष्ट छ।

अतः तत्कालीनदरबारबाट मैले दाइजो पाएको सम्पत्तिको दरबारको लिखित पत्राचार नै आधिकारिक हकको स्रोत मानी भेरो मागवमोजिम सम्मानित अदालतबाट जारी भएको आदेशमा कुनै कानूनी र पुनरावलोकनकर्ताले पेश गरेका नजिरको त्रुटि छैन। यस अदालत पूर्ण इजलासबाट पुनरावलोकनको निस्सा प्रदान हुँदा उल्लेख भएका नजिरहरुप्रस्तुत विवादमा आकर्षित नहुने स्पष्ट छ। तत्कालीन संविधान, कानूनी व्यवस्था र दरबारको प्रचलनबमोजिम भएको पत्राचारबाट नै भेरो हक स्थापित छ। सम्मानित सर्वोच्च अदालतबाट मिति २०७२।३।६ मा भएको आदेश दरबारको रित परम्परा संवैधानिक र कानूनी व्यवस्थाअनुरूप रहेकोले उक्त फैसला यथावत सदर गरिपाउँ भन्नेसमेत बेहोराको रिट निवेदिका प्रत्यर्थी प्रेरणा राज्यलक्ष्मी देवी सिंहको लिखित प्रतिवाद।

१२) यस अदालत पूर्ण इजलासको मिति २०७३।९।७को आदेश:-

यसमा मिति २०२५।७।१८ को र.नं. १०३६, १०३७ र १०३८का स्व. विजया राज्यलक्ष्मी साहका नाममा पारित राजिनामाका लिखतहरु एवं अधिराजकुमारी विजया राज्यलक्ष्मी शाहको स्वर्गे भएपीछि महाराजाधिराज राजदरबार नारायणहिटीका नाममा नामसारी गर्ने गरी मालपोत कार्यालय डिलिवजारबाट मिति २०४९।७।२५ मा भएको मि.नं. २८२ को मिसिलका प्रमाणित प्रतिलिपीहरु मालपोत कार्यालय डिलिवजारबाट एवं श्री ५ महाराजाधिराज सरकार नारायणहिटी राजदरबारका नाममा नामसारी गर्ने गरी मिति २०६२।२।४ मा भएको मि.नं. ८७१ को मिसिलको प्रमाणित प्रतिलिपी मालपोत कार्यालय कलंकीबाट ७ दिनभित्र पेश गर्न लगाई उक्त प्रमाणका सक्कल मिसिलहरु पेशीका दिन इजलाससमक्ष देखाई फितो लैजाने गरी झिकाउने। साथै नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६४।६।२१ को स्व. राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको नाममा रहेको जग्गा जमीन नेपाल ट्रृष्टको नाममा नामसारी गर्न भूमिसुधार

तथा व्यवस्था मन्त्रालयलाई लेखी पठाउने भनी भएको निर्णय र मिति २०७३।७।७ को उक्त जग्गा नेपाल ट्रष्टको नाममा कायम गर्ने विषयको निर्णयका प्रमाणित प्रतिलिपीहरु ७ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट झिकाई १५ दिनभित्र प्रस्तुत मुद्दा पेशीमा चढाउनु भन्ने यस अदालतको मिति २०७३।९।७ को आदेश।

बहस र आदेश खण्ड:-

१३) नियमबमोजिम सामाहिक तथा दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत निवेदनको मिसिल अध्ययन गरी पुनरावलोकन निवेदनकर्ता नेपाल सरकार मन्त्रिपरिषद् समेतका तर्फबाट उपस्थित विद्वान महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठ, विद्वान सहन्यायाधिवक्ताहरु श्री खगराज पौडेल, श्री खेमराज ज्ञावाली, श्री रमादेवी पराजुली र श्री उद्धव प्रसाद पुडासैनी एवं नेपाल ट्रष्टको कार्यालयका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुदर्शन थपलियाले रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफ्नो हकको भनी दावी गरेको विवादित घरजग्गा पूर्व राजा ज्ञानेन्द्र शाहको निजी हकभोगको सम्पति नभएको हुँदा त्यस्तो सम्पति छोरी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिन मिल्ने प्रकृतिको होइन। यसकारण यस्तो जग्गा नेपाल ट्रष्टको नाममा कायम सिंहलाई दाइजो दिन मिल्ने प्रकृतिको होइन। यसकारण यस्तो जग्गा नेपाल ट्रष्टको नाममा कायम भएको कानूनसम्मत हुँदाहुँदै आफूले दाइजो पाएको भनी रिट निवेदन दिने हकदैया नै नभएको अवस्थामा दिएको रिट निवेदनबाट रिट जारी भै सोबमोजिम प्रत्यर्थी निवेदिकाको नाममा कायम हुने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश त्रुटिपूर्ण छ। तत्कालीन राजा श्री ५ विरेन्द्र वीर विक्रम शाहदेवको नामबाट श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नाममा आई नयाँ नापीमा कि.न. २५ कायम भएको तथ्य मालपोत कार्यालय कलंकीको मिति २०६४।९।३ को पत्रबाट स्पष्ट छ। उक्त जग्गा कहिल्यै पनि निवेदिकाको पिता ज्ञानेन्द्रको नाममा कायम भएको छैन। नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ मा तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको सम्पति नेपाल सरकार मातहत ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ भन्ने व्यवस्था रहेको र उक्त संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल ट्रष्ट ऐन, २०६४ जारी भएको हो। उक्त ऐनको दफा ४ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिम दावीको कि.न. २५ को जग्गा नेपाल ट्रष्टमा आउने भई नेपाल सरकारको निर्णयानुसार उक्त जग्गा नेपाल ट्रष्टको नाममा कायम भएको हो। निवेदिकाले दाताको हकै नपुग्ने जग्गा दाइजो पाएको दावी गरेको अवस्था छ त्यसमा पनि उक्त दाइजो दिने कार्य विधिसम्मत नभएको र सोको कार्यान्वयन नहुनुका साथै सोउपरको कानूनी उपचार खोजेको पनि देखिदैन। संविधान र कानूनसम्मत रूपमा नेपाल ट्रष्टको नाममा जग्गा कायम भइसकेपश्चात ७ वर्षसम्म विलम्ब गरी दायर गरेको प्रस्तुत रिट विलम्बको सिद्धान्त समेतबाट खोरेज भागी छ।

१४) संभवा इजलासको आदेशमा कि.नं. २५ को घर जग्गा दाइजो पाएकी तिक्केदिकालाई बुझद नयुझ। दार्दीको जग्गा नेपाल ट्रस्टमा ल्याउने गरी भएको नेपाल सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको भन्ने तर्क कानून र न्याय सम्मत छैन। तत्कालीन राजा विरेन्द्रको नाममा रहेका कि.नं. २९, ३७, ३८, २९, ४० र ४१ समेतका जग्गा कि.नं. २५ कायम भई नापी एको र श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारका नाममा नामसारी भएको छ। अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने प्रक्रियालाई कानूनले रजिस्ट्रेशन हुनुपर्ने स्पष्ट गरेको छ। घरसारको लिखतले कानूनी मान्यता पाउन सक्दैन। त्यसमा पनि दावीको जग्गा राजा जानेन्द्रको निजी नभएको र हक नभएका व्यक्तिले दिएको दाइजोबाट पाउनेको हक सिर्जना हुन पनि नसक्ने अवस्थाम। हैँके नभएका व्यक्तिलाई बुझनु वा सुनुवाईको मौका प्रदान गर्नुको कुनै औचित्य नहुने हुँदा संयुक्त इजलासबाट प्राकृतिक न्यायको सिद्धान्तको अपव्याख्या गरी भएको आदेश त्रृटिपूर्ण रहेको छ। तसर्थ कि.नं. २५ को १५-१-०-० जग्गा नेपाल ट्रस्टको नाममा नामसारी भएको भन्ने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मिति २०६४।९।१ को पत्र, मालपोत कार्यालय कलंकीको मिति २०६४।९।३ को पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६७।७।८ तो निर्णय कानूनसम्मत रहेदा रहेदै उत्प्रेषणको आदेशले बदर गरी परमादेशसमेत जारी गरेको यस अन्तराल संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश त्रृटिपूर्ण भएकोले उक्त आदेश उल्टी गरी रिट निन्दन नै खारेज हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो।

१५.) प्रत्यर्थी रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी सिंहको तर्फबाट उपस्थित विद्वान बरिष्ठ अधिवक्ता हु श्री बद्री बहादुर ढाक्की, श्री भगवन प्रसाद खरेल, श्री पृष्ठमान शाक्य, श्री राम प्रसाद भण्डारी रंभव र विद्वान अधिवक्ताहरू श्री कदार प्रसाद दाहाल र श्री मिलन कुमार राईले निवेदिका तत्कालीन राजा ज्ञानेन्द्र बीर विक्रम शाहदेवको छोरी अर्थात तत्कालीन अधिराजकुमारी हुनुहुन्छ। दावीको कि न २९, ३६, ३७, ३८, ३९, ४० र ४१ को हाल कायमी कि.नं. २५ को १५-१-०-० जग्गा श्री ५ महाराजाधिराज नारायणहिटी राजदरवारका नाममा रहेको जग्गा हो। स्वर्गवासी राजा विरेन्द्रको नामको जग्गा होइन। नेपालको अन्तरिम संविधान, २०६३ ले केवल तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको नाममा रहेको सम्पत्तिमात्र नेपाल ट्रस्टका नाममा कानून तर्फ व्यवस्था गरेको हो। अन्य सम्पत्ति होइन। तत्कालीन राजा ज्ञानेन्द्र, तत्कालीन श्री ५ महाराजाधिराजको हैसियतले श्री ५ महाराजाधिराज नारायणहिटीको नाममा रहेको जग्गा तत्कालीन राजकुमारी रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिन कुनै कानूनले बन्देज भएको छैन। निवेदिकाले विवाहित घरजग्गा मिति २०६२।२।१० मा दाइजो पाइसकेको अवस्था छ। शाइजो पाउँदाका चाहूत तत्कालीन श्री ५ महाराजाधिराजका नाममा रहेका कुनैपनि सम्पत्ति नेपाल ट्रस्टमा ल्याउने कुनै सर्वेधानिक तथा कानूनी व्यवस्था ने थिएन। पछि नेपालको कानूनले निवेदिकाले

दाइजो सम्पत्तिमा अन्यथा प्रभाव पार्न सक्दैन। निवेदिकाले दाइजोस्वरूप पाएको घरजग्गा नेपाल ट्रैट्को कार्यालयको स्वामित्वमा ल्याउने गरी निर्णय गर्दा निवेदिकालाई आफ्नो कुरा राखे कुनै मौका नै प्रदान गरिएको छैन। प्राकृतिक न्यायको सिद्धान्तलाई अनदेखा गरी कानून र न्याय प्रतिकूल हुने गरी प्रत्यर्थी निकायहरूबाट भएका निर्णयहरूलाई उत्प्रेषणको आदेशबाट बदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०७२। ३। ६ को आदेश कानूनसम्मत रहेको छ।

१६) तत्कालीन श्री ५ महाराजाधिराजबाट रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी देवी सिंहले दाइजो पाएको कि. नं. २५ को जग्गा तथा घरका सम्बन्धमा दरबारको लिखित पत्राचार नै आधिकारिक हक्को स्रोत मानी निवेदन मागवमोजिम सम्मानीत अदालत संयुक्त इजलासबाट जारी भएको आदेशमा कुनै कानूनी एवं नजिरको त्रुटि छैन। यस अदालत पूर्ण इजलासबाट पुनरावलोकनको निस्सा प्रदान हुँदा उल्लेख भएका नजिरहरु प्रस्तुत विवादमा आकर्षित नहुने स्पष्ट छ। तत्कालीन संविधान, कानूनी व्यवस्था र दरबारको प्रचलनबमोजिम भएको पत्राचारबाट नै निवेदिकाको कि.नं. २५ को घर जग्गामा हक्क स्थापित छ। सम्मानित अदालत संयुक्त इजलासबाट मिति २०७२। ३। ६ मा भएको आदेश संविधान, कानून र न्यायसम्मत हुँदा उक्त आदेश नै सदर हुनु पर्दछ भनी गर्नु भएको वहम समेत सुनियो।

१७) उल्लिखित बहस सुनी मिसिलसमेत अध्ययन गरी हेर्दा रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी सिंहले रिट निवेदनमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, साविक बडा नं. ८ छाउनी स्थित कि.नं. २९, ३७, ३८, ३९, ४० र ४१ को हाल नयाँ नापी हुँदा कायम भएको काठमाडौं महानगरपालिका, बडा नं. १३ को कि. नं. २५ को क्षेत्रफल १५-१-०-० अर्थात् ०७६६४.६० वर्गमिटर जग्गा र सोमा रहेको घर श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारका नाममा रहेकोमा दुवा तत्कालीन महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट दाइजोस्वरूप पाएको हो। नेपालको अन्तरिम संविधान, २०६३ र नेपाल ट्रैट ऐन २०६४ ले तत्कालीन स्वर्गवासीराजा विरेन्द्र तथा उहाँको परिवारको नाममा रहेको सम्पत्ति मात्र नेपाल ट्रैटमा ल्याउने संवैधानिक तथा कानूनी व्यवस्था गरेकोमा स्वर्गवासी राजा विरेन्द्र तथा निजको परिवारको नाममा नभएको निवेदिकाले दाइजोस्वरूप पाएको निवेदिकाको हक्क भोगको घरजग्गा निवेदिकालाई जानकारी नदिई नेपाल ट्रैटमा राखेको कार्यबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ (१)(३), धारा १९ (१)(२), धारा २७, स्वी अंश धनको ४ र ५ नं. समेतले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हक्कमा आधात पुग्न गएकोले उक्त घर जग्गा विपक्षी नेपाल सरकारले नेपाल ट्रैट अन्तर्गत ल्याउने भनी गरेको निर्णय, विपक्षी भूमिसुधार मन्त्रालयले सो निर्णय कार्यान्वयन गर्न मालपोत कार्यालय कलंकीलाई मिति २०६४। ९। १ मा लेखेको पत्र र विपक्षी मालपोत कार्यालय कलंकीले

विपक्षी नेपाल ट्रृष्टको कार्यालयलाई लेखेको मिति २०६४।९।३ को पत्र र सोसंग सम्बन्धित अन्य निर्णय र काम कारबाहीहरु उत्प्रेषणको आदेशले बदर गरी उल्लिखित जग्गा साविकवमोजिम निवेदिकाको नाममा कायम गराउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरिपाउँ भनी माग गरेको पाइन्छ ।

१८) विपक्षी तर्फको लिखित जवाफमा साविक नापी हुँदाका बखत कि.नं. ३७, ३८, ४०, ४१, २९, ३९ र ३६ को जग्गा विरेन्द्र वीर विक्रम शाहदेवको नाममा रहेकोमा सबै कित्ता जग्गाहरु भिडी नयाँ नापी हुँदा कि.नं. २५ कायम भई श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नाममा नामसारी भएको बेहोरा मालपोत कार्यालय, कलंकीको मिति २०६४।०९।०३ को च.नं. ४०८८ को पत्रबाट स्पष्ट हुन आउँछ । उक्त जग्गा एवं घर तत्कालीन राजा जानेन्द्रको नाममा दर्ता सेस्ता कायम भएको देखिँदैन । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ मा तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको सम्पत्ति नेपाल सरकार मातहत ल्याई ट्रृष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ भन्ने व्यवस्था रहेको र उक्त संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल ट्रृष्ट ऐन, २०६४ जारी गरी स्वर्गवासी राजा विरेन्द्रको नाममा रहेको निजको हकको कि.नं. २५, को जग्गा तथा सोमा रहेको घरसमेत नेपाल ट्रृष्ट अन्तर्गत ल्याउने कार्य विधिसम्मत रहेको छ । दावीको जग्गा राजा जानेन्द्रको निजी नभएको र हक नभएका व्यक्तिले दिएको दाइजोबाट पाउनेको हक सिर्जना हुन पनि नसक्ने अवस्थामा हकै नभएका व्यक्तिलाई बुझ्नु वा सुनुवाईको मौका प्रदान गर्नुको कुनै औचित्य नहुने र नेपाल सरकारको निर्णयलाई साधारण अधिकारक्षेत्रअन्तर्गत चुनौति नगरी ७ वर्षसम्म विलम्ब गरी दायर गरेको रिट निवेदन खारेज गरिपाउँ भनी उल्लेख गरेको पाइन्छ ।

१९) यस अदालत संयुक्त इजलासबाट मिति २०७२।३।६ मा रिट निवेदिकाको मागवमोजिम कि.नं. २५ को १५-१-०-० जग्गा तथा घर नेपाल ट्रृष्टको नाममा नामसारी भएको भन्ने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको मिति २०६४।९।१ को पत्र, मालपोत कार्यालय कलंकीको मिति २०६४।९।३ को पत्र र नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६७।७।८ को निर्णय उत्प्रेषणको आदेशले बदर गरी कि.नं. २५ को जग्गा दाइजो पाउने निवेदिकाको नाममा तत्काल प्रचलनमा रहेको पद्धतिवमोजिम जो जे गर्नुपर्ने हो गर्नु भनी विपक्षीहरुको नाममा परमादेशसमेत जारी गरेको पाइयो । संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश यस अदालतबाट स्थापित नजिर बा कानूनी सिद्धान्तको प्रतिकूल हुँदा पुनरावलोकनको निस्सा प्रदान गरी उक्त आदेश उल्टी गरी रिट निवेदन नै खारेज गरिपाउँ भनी विपक्षी नेपाल ट्रृष्टको कार्यालयसमेतले पेश गरेकै निवेदनपत्रमा यस अदालतको पूर्ण इजलासबाट संयुक्त इजलासको मिति २०७२।३।६ को

आदेशमा न्याय प्रशासन ऐन २०४८ को दफा ११ को उपदफा (१) का खण्ड (ख) बमोजिम पुनरावलोकनको निस्ता प्रदान भई न्याय प्रशासन ऐन २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम यस इजलाससमक्ष निर्णयार्थ पेश हुन आएको छ।

२०) यसरी उल्लिखित तथ्य एवं कानूनी विषय भएको प्रस्तुत निवेदनमा निम्न विवादित विषयका सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो:-

क) विवादको कि. नं. २५ को घर सहितको जग्गाको तत्कालीन स्वामित्व कसमा निहित रहेको हो र उक्त घरजग्गा नेपाल ट्रष्ट अन्तर्गत पर्ने सम्पत्ति हो होइन ?

ख) रिट निवेदिकाले दाबी गरेको कि. नं. २५ को घरजग्गा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजो दिन पाउने निजको निजीहकको हो होइन? उक्त सम्पत्ति नेपाल ट्रष्ट अन्तर्गतको भनी निर्णय गर्दा रिट निवेदिकालाई सुनुवाइको मौका दिनु पर्ने हो होइन र संयुक्त इजलासको आदेशमा यस अदालतबाट स्थापीत नजिर वा कानूनी सिद्धान्तको पालना भएको छ छैन ?

ग) रिट निवेदिकाको मागबमोजिम उत्त्रेषणयुक्त परमादेश जारी गरेको संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश कानूनसम्मत छ छैन र उक्त आदेश कायम रहन सक्ने हो होइन ?

२१) निर्णय गर्नुपर्ने पहिलो प्रश्नका सम्बन्धमा विचार गर्दा रिट निवेदिकाले दाबी गरेको साविक टक्केश्वर बडा नं. द कि. नं. २९, ३६, ३७, ३८, ३९, ४० र ४१ को जग्गा नर्याँ नापी हुँदा नगर १३ सिट नं. ११०३-१२ कि.नं. २५ क्षेत्रफल १५-१-०-० (०७६६४.६० वर्गमिटर) कायम भएको र तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहदेवबाट श्री ५ महाराजाधिराज नारायणहिटीका नाममा नामसारी भएको तथ्य मालपोत कार्यालय, कलंकीको मिति २०६४।०९।०३ को च.नं. ४०८८ को पत्रबाट देखिन्छ। उक्त जग्गाको साविक स्रोतलाई हेर्दा तत्कालीन राजा विरेन्द्रका फुसु विजया राज्यलक्ष्मी देवी शाहले कि.नं. ४० को जग्गा दयाराम भक्त माथेमावाट, कि.नं. ४१ को जग्गा भुवनेश्वर अमात्यबाट र कि.नं. ३६, ३७ र ३८ को जग्गाहरू इन्द्रकला माथेमावाट मिति २०२९।७।१८ मा रजिष्ट्रेशन नंम्बर क्रमशः १०३६, १०३७ र १०३८ मार्फत मालपोत कार्यालयबाट राजिनामा पारित गरिलाएको तथ्य मालपोत कार्यालयबाट प्राप्त उल्लिखित राजिनामाका लिखतहरूको प्रमाणित प्रतिलिपिहरूबाट देखिन्छ। उक्त जग्गामा अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाहको अविवाहित अवस्थामा नै परलोक भई उल्लिखित जग्गा मालपोत कार्यालय काठमाडौंको मि.नं. २८२ मिति २०४९।७।२५ को निर्णयले श्री ५ अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी

शाहको नामवाट नामसारी भई तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहदेवका नाममा कायम भएको तथ्यलाई स्वयं रिट निवेदिकाले ०७३-NF-०००५ मा लिखित प्रतिवाद गर्दासमेत स्वीकार गरेको पाइन्छ। त्यस्तै कि.नं. ३६ को २-५-०-० (दोहोरो सेस्ता पनि भनिएको) जग्गा वर्षवन्धन गुठीबाट र कि.नं. २९ र कि.नं. ३९ को २-२-२-० जग्गा भीमसेन गुठीबाट गुठी लगत तथा तहसिल कार्यालयको क्रमशः मिति २०४९।७।२७ र मिति २०४९।७।१६ को पत्रानुसार तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहदेवका नाममा रैकरमा परिणत भई हक कायम भएको तथ्यसमेत सोही लिखित प्रतिवादमा रिट निवेदिका स्वयंले उल्लेख गरेको देखिन्छ। तत्कालीन राजा एवं राजपरिवारका सदस्यहरुको उपभोगका लागि उपलब्ध हुने सम्पत्तिको प्रवन्ध राज्यबाट हुने हुँदा अविवाहित अधिराजकुमारीको नामको विवादित घर जग्गा सम्पत्तिको श्रोत राष्ट्रिय श्रोत नै मान्नु पर्ने हुन्छ। सम्पत्ति धारण गर्ने तत्कालीन अधिराजकुमारीको मृत्यु पश्चात फुफुको नाताबाट उक्त घर जग्गा अन्यत्रको नाममा नगाई राजाको नाममा गयो र तत्कालीन महाराजाधिराज विरेन्द्रको नामबाट जग्गा अरायणहिटी दरबारको नाममा दर्ता गरी सार्वजनिक प्रकृतिको सम्पत्ति बन्न गएको देखिन्छ। उल्लिखित साविक कि. नं. २९, ३६, ३७, ३८, ३९, ४० र ४१ का समुच्चा जग्गाहरु नै मालपोत कार्यालय कलंकीको मि.नं. ८७१ मिति २०६२।२।४ को नामसारी निर्णयले हाल साविक भई हालको विवादित कि.नं. २५ को क्षेत्रफल १५-१-०-० (०७६६४.६० वर्ग मिटर) कायम भई श्री ५ महाराजाधिराज नारायणहिटी दरबारको नाममा दर्ता भई जग्गाधनी दर्ता प्रमाणपूर्जा बनेको देखिन्छ। यसरी हाल कायम भएको कि.नं. २५ को जग्गा तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाह र निजको परिवारको मिति २०५८।२।१९ मा देहावसान हुनुपूर्व तत्कालीन राजा विरेन्द्रको हकको भएको तथ्य स्पष्ट भएको छ।

२२) विवादित कि.नं. २५ को जग्गामध्ये साविकमा केही जग्गा स्वर्गीय अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाहका नाममा रहेकोमा पछि तत्कालीन राजा विरेन्द्रका नाममा आएको र केही जग्गा स्वयं तत्कालीन राजा विरेन्द्रका नाममा रहेकोमा नयाँ नारीमा सबै जग्गालाई एउटै कित्ताको रूपमा कि.नं. २५ कायम गरी श्री ५ महाराजाधिराज नारायणहिटीको नाममा दर्ता स्रेस्ता कायम भएको देखिए पनि राजा विरेन्द्रको देहावसानको समयमा उक्त सम्पूर्ण जग्गा र सोमा रहेको घरजग्गाको लालपूर्जामा तत्कालिन राजा विरेन्द्र विर विकम शाहको कायम भएको थियो। यसवाट के पुष्टि हुन्छ भने कि.नं. २५ को घर जग्गा स्वर्गवासी राजा विरेन्द्रको स्वामित्वमा रहे भएको देखियो।

२३) विवादित कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वाल सहितको घर नेपाल ट्रस्ट अन्तर्गत पर्ने सम्पत्ति हो होइन भन्ने सम्बन्धमा विचार गर्दा तत्काल बहाल रहेको

नेपालको अन्तरिम संविधान, २०६३ को संवैधानिक व्यवस्था हेर्नु सान्दर्भिकै रहेको छ। जस अन्तर्गत निम्न संवैधानिक व्यवस्था भएको पाईन्छः-

धारा १५९. सम्पत्ति ट्रष्ट बनाई राखिने:

- (१) तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको सम्पत्ति नेपाल सरकार मातहत ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ।
- (२) तत्कालीन राजाको हैसियतले ज्ञानेन्द्र शाहलाई प्रास भएका सबै सम्पत्तिहरु (जस्तैः विभिन्न स्थानका दरबारहरु, वन तथा निकुञ्जहरु, ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाहरु आदि) राष्ट्रियकरण गरिनेछ।

उक्त संवैधानिक व्यवस्था बमोजिम राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न विधायिकाद्वारा नेपाल ट्रष्ट ऐ, २०६४ निर्माण गरेको पाइन्छ। नेपाल ट्रष्ट ऐ, २०६४ को मुख्य कानूनी व्यवस्था यस प्रकार भएको पाईन्छः-

दफा ३. ट्रष्टको स्थापना:- (१) राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको नाममा रहेको सम्पत्ति यो ऐन प्रारम्भ भएपछि व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रष्ट नामको एक ट्रष्ट स्थापना हुनेछ।

दफा ४. ट्रष्टको सम्पत्ति:-

- (१) नेपाल सरकारले राष्ट्रियकरण गरी छुट्टै व्यवस्था गरेकोमा बाहेक ट्रष्टमा देहायको सम्पत्ति रहनेछः-
- (क) राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्ति ट्रष्ट अन्तर्गत ल्याउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेको सम्पत्ति,
- (ख) खण्ड (क) बमोजिमको सम्पत्तिबाट बढे बढाएको वा त्यस्तो सम्पत्तिवापत यो ऐन प्रारम्भ हुनुभन्दा अधि प्रास भएको वा यो ऐन प्रारम्भ भएपछि प्रास हुने सम्पत्ति,
- (ग) राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई कुनै किसिमले प्रास भएको वा हुन सक्ने वा निजहरुको हक पुगेको वा पुग्न सक्ने वा निजहरुको हक पुगेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति,
- (घ) खण्ड (क), (ख) वा (ग) मा लेखिए बाहेक राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई यो ऐन प्रारम्भ भएपछि प्रास हुन सक्ने अन्य कुनै सम्पत्ति

(२) उपदफा (१) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको सम्पत्ति या ऐन प्रारम्भ हुँदाका बखत स्वदेश वा विदेश जहाँ जे जस्तो अवस्थामा जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहेको भए तापनि यो ऐन प्रारम्भ भएपछि त्यस्तो सम्पत्ति स्वतः ट्रष्टको नाममा हस्तान्तरण भएको वा त्यस्तो सम्पत्तिमा स्वतः ट्रष्टको हक कायम भएको मानिनेछ।

२४) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ को देहाय १ को संवैधानिक एवं नेपाल ट्रष्ट ऐन, २०६४ को उल्लिखित कानूनी व्यवस्थाले राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्ति वा राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई कुनै किसिमते प्राप्त भएको वा हुन सक्ने वा निजहरुको हक पुगेको वा पुग्न सक्ने वा निजहरुको हक पुगेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्तिलाई नेपाल ट्रष्ट अन्तर्गत ल्याई राष्ट्र हितमा प्रयोग गरिने कुरालाई स्पष्ट गरेको छ। ऐ संविधानको धारा १५९ को उपधारा २ ले तत्कालीन राजाको हैसियतले ज्ञानेन्द्र शाहलाई प्राप्त भएका सबै सम्पत्तिहरु (जस्तै: विभिन्न स्थानका दरबारहरु, बन तथा निकुञ्जहरु, ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाहरु आदि) मा तत्कालीन राजा ज्ञानेन्द्रको हक कायम हुन नसक्ने तथ्यलाई समेत थप स्पष्ट गरेको छ। नेपाल ट्रष्ट ऐन, २०६४ को उल्लिखित कानूनी व्यवस्थाको रूप हेर्दा पश्चातदर्शी प्रभावसमेत राखेको पाइन्छ। उक्त कुरा त्यस्तो सम्पत्ति जो जसका नाममा अधिपछि गए पनि फिर्ता गर्न सक्ने कानूनी प्रावधानबाट प्रष्ट छ। निवेदक पक्षको कानून व्यवसायीहरुको बहसमा र निवेदीकाको लिखित प्रतिवाद हेर्दा विवादित सम्पत्ति निवेदिकालाई वकसपत्र गरिदिदाका बखत स्वर्गीय राजा विरेन्द्रको नाममा नभई नारायणहिटी दरबारको नाममा कायम भएको हुँदा उक्त सम्पत्ति नेपाल ट्रष्टको कायम हुन सक्दैन भनी जिकीर लिएको पाइन्छ। तत्कालीन अधिराजकुमारी विजयाको सम्पत्ति निजको परलोक पश्चात अरु कुनै व्यक्ति वा हकदारमा नगई तत्कालीन राजाको हैसियतमा राजा विरेन्द्रमा नामसारी भएको पाइन्छ। उक्त सम्पत्ति राष्ट्रिय तथा सार्वजनिक सम्पत्तिको रूपमा दरबारको नाममा कायम भएको हो। उक्त सम्पत्तिको प्रकृति कुनै व्यक्तिलाई वक्स गरिदिन पाउने व्यक्तिगत सम्पत्ति रहे भएको नदेखिएको र संविधान एवं कानूनले नै त्यस्तो प्रकृतिको सम्पत्ति ट्रष्ट अन्तर्गत राष्ट्र हितमा प्रयोग गरिने भन्ने संवैधानिक एवं कानूनी व्यवस्था गरेको अवस्थामा निवेदक पक्षको जिकीर संग सहमत हुन सकिएन।

२५) माथी प्रकरणहरुमा विवेचना गरिए अनुसार विवादित कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जरगा तथा सोमा रहेको कम्पाउण्ड बाल सहितको घर तत्कालीन राजा विरेन्द्रको देहावसान हुँदाका बखत निज राजा विरेन्द्रको नाममा रहेको देखिँदा उक्त सम्पत्ति नेपालको अन्तरिम संविधान, २०६३ को

संवैधानिक व्यवस्था र नेपाल ट्रृट ऐन, २०६४ को माधि उल्लेखित कानूनी व्यवस्थाले नेपाल द्रृष्टान्तर्गत पर्न आउने सम्पत्ति भएको तथ्य निर्विवाद देखिएको छ। तत्कालीन राजा विरेन्द्रको नाममा रहेको उक्त विवादित वर जग्गाहरु निज स्वर्गकासी राजाको देहावसान पश्चात् मालपोत कार्यालय कलंकीको मि.न. द७१ मिति २०६२।२।४ को नामसारी निर्णयले हाल साविक भई कि.न. २५ को क्षेत्रफल १५-१-०-० कायम भई श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नाममा दर्ता भई जग्गाधनी प्रमाणपूर्जा बनेपनि तत्कालीन राजा विरेन्द्रको नाममा राजाको हैमियतमा रहेको राष्ट्रिय सम्पत्ति नारायणहिटी राजदरबारका नाममा नामसारी गरी यी निवेदिकाले बकस पाएको भन्ने आधारमा मात्र उक्त सम्पत्ति निवेदिकाको निजी सम्पत्ति हुन सक्दैन। राजा विरेन्द्रको हक्कबाट श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नाममा नामसारी गरिएको राष्ट्रिय सम्पत्ति नेपाल ट्रृट अन्तर्गत पर्ने सम्पत्ति देखियो। नेपाल ट्रृट ऐन, २०६४ को प्रस्तावनाले नै राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको र निजहरुको हक्क पुर्ने सम्पत्ति ट्रृट बनाई ल्याउन व्यवस्थापन राष्ट्रिय हितमा प्रयोग गर्ने लक्ष्य राखेकोले भूत प्रभावी असर (Retrospective effect) उद्देश्य रहेको नेपाल ट्रृट ऐन, २०६४ को दफा ४(१) (ख) ले यो ऐन प्रारम्भ हुनु अघि प्राप्त भएको सम्पत्ति पनि ट्रृटमा जाने व्यवस्थाबाट पनि कानूनको भूत प्रभावी असर रहेको देखिन्छ। नेपाल ट्रृट अन्तर्गत पर्ने सम्पत्तिका सम्बन्धमा नेपाल ट्रृट ऐन, २०६४ को दफा ४(१)(क) ले राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्ति ट्रृट अन्तर्गत ल्याउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गर्ने अधिकार समेत दिएको देखिन्छ। साथै दफा ४ को उपदफा (३) मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सम्पत्ति उपर कुनै व्यक्ति वा रास्थाको कुनै प्रकारको हक्क वा दावी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुताली सम्बन्धी कानून बमोजिम कसैको हक्क वा दावी सिर्जना हुने छैन भनी स्पष्ट कानूनी व्यवस्था भएको पाईदा उक्त विवादित सम्पत्ति श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारका नाममा नामसारी हुँदैमा वा राजा विरेन्द्रको परिवारका सर्वे सुदृश्यको परलोक भएकै कारण तत्कालीन राजा ज्ञानेन्द्रमा अपुताली हक्क सिर्जना हुन नसक्ने हुन्त।

२६) राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारका नाममा रहेका सम्पत्तिहरुलाई नेपाल ट्रृट अन्तर्गत ल्याउन संविधानले नै माग्निर्देश गरेको बमोजिम कानून बनाई निवेदिकाले दावी गरेको रिजिस्टर समेतको घरजग्गा नेपाल ट्रृट अन्तर्गत ल्याइएको देखिन्छ। नेपालको इतिहासमा शाहवंशीय राजसंस्था धेरै लामो समयसम्म शासन सञ्चालनमा सक्रिय रहेको पाइन्छ। यसै क्रममा मिति २०५८।२।१९ गते नारायणहिटी राजदरबारमा भएको विभत्स हत्याकाण्डमा एकैपटक

आफू र आफ्ना परिवारका सबै सदस्यहरूको देहावसान भएको स्वर्गवासी राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारका नाममा रहेका विभिन्न दरबारहरू र जगगाहरू समेतका राजकीय सम्पत्तिहरू आफैमा राष्ट्रको सम्पत्ति भएको तथ्यलाई संविधानको बलियो प्रावधानले नै यसलाई स्वीकार गरेको छ। यस्ता सम्पत्तिको वर्तमान समयमा राष्ट्रहितको लागि जति महत्व रहेको छ, भविश्यमा राष्ट्र हितका साथसाथै ऐतिहासिक सम्पदाको रूपमा उत्तिकै महत्व रहने कुरासमेत नकार्न सकिदैन। यस्ता राष्ट्रिय सम्पत्ति तथा ऐतिहासिक सम्पदा कुनै व्यक्ति विशेषको निजी सम्पत्तिका रूपमा कायम गर्ने कार्य राष्ट्रिय सम्पत्तिको हिनामिनामात्र नभएर ऐतिहासिक सम्पदाको लोप गर्ने गराउने कार्य मानिने हुन्छ। नेपालका ऐतिहासिक सम्पदाहरू जस्तै हनुमानढोका दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायरको महत्व नेपालमा मात्र नभएर विश्वमा नै विश्व पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायरको महत्व नेपालमा मात्र नभएर विश्वमा नै विश्व सम्पदा सूचिको रूपमा सूचिकृत रहेको छ। गोर्खा दरबार, नुवाकोट दरबार, पाल्पा दरबार र पाल्पाको रानी महल पनि ऐतिहासिक सम्पदाको रूपमा त्यतिकै महत्व रहेको छ। यस्ता प्रकृतिको राष्ट्रिय तथा ऐतिहासिक महत्वका सम्पत्ति तथा सम्पदालाई विश्वका हरेक राष्ट्रले आफ्नो राष्ट्रिय तथा ऐतिहासिक सम्पदाको रूपमा संरक्षण तथा सम्बर्द्धन गरिआएको पाइन्छ। प्रस्तुत मुद्दामा विवादित विजयाघर तत्कालीन राजा विरेन्द्रको देहावसान हुँदाका अवस्थासम्म निज स्वर्गवासी राजाको नाममा रही निजको देहावसान पश्चात् नारायणहिटी राजदरबारको नाममा नामसारी भए तापनि सो सम्पत्ति राष्ट्र हितको साथै ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट समेत कुनै व्यक्तिको निजी सम्पत्तिको रूपमा नामसारी भई निजी प्रयोगमा आउने प्रकृतिको सम्पत्ति देखिएन। तसर्थ निवेदिकाले दाबी गरेको कि.नं. २५ को क्षेवफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वाल सहितको विजया घरराष्ट्र हित र ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट समेत निवेदिकाको निजी हक भोगमा आउने सम्पत्ति नभई नेपाल द्रष्ट अन्तर्गत पर्ने सम्पत्ति रहे भएको देखियो।

२७) निरुपण गर्नुपर्ने दोस्रो विवादित प्रश्न रिट निवेदिकाले दाबी गरेको कि. नं. २५ को घर जग्गा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजो दिन पाउने निजको निजी हकको हो होइन र उक्त सम्पत्ति नेपाल द्रष्ट अन्तर्गतको भनी निण्य गर्दा रिट निवेदिकालाई सुनुवाइको मौका दिनु पर्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी सिंहले श्री ५ महाराजाधिराज नारायणहिटीको नाममा रहेको कि.नं. २५ को जग्गा तत्कालीन श्री ५ महाराजाधिराजको हैसियतमा रहेका राजा ज्ञानेन्द्रबाट दाइजो दिने हक रही मिति २०६२।२।।१० मा निवेदिकाले पाएको दाइजो विधिसम्मत रहेको भनी दाबी गरेको पाइन्छ। उक्त कुराको प्रमाणको रूपमा तत्कालीन राजदरबार पदाधिकारीको कार्यालयबाट ढुकुटी विभागलाई र राजकीय सम्पत्ति कोष विभागलाई मिति २०६२।२।।१० गते लेखेको पत्र उल्लेख गरेको पाइन्छ। कुनै पनि व्यक्तिले आफ्नो निर्विवाद हकभोगको अरुको हक नलाग्ने सम्पत्ति आफूखुशी दान, वकस दाइजो पेत्रा, गजिनामा वा

अन्य कुनै पनि किसिमवाट हक हस्तान्तरण गर्न पाउने कुरा विवादको विषय होइन। तर आफ्ना हक नै नपुग्ने सम्पत्ति कुनै पनि किसिमवाट लिखत गरी वा नगरी अहलाई हक हस्तान्तरण गर्ने कार्यले भने कानूनी मान्यता पाउन सक्दैन। नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४ मा कस्ता सम्पत्ति ट्रष्टको हुने सम्बन्धमा व्यवस्था गरेको पाइन्छ। दफा ४(१)(क) मा राजा विरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारको अन्य सदस्यको नाममा देहवसान हुँदाका बखत रहेको सम्पत्ति भनिएको छ। (ख) बढे बढाएको सम्पत्ति (ग) भविष्यमा प्राप्त हुने (घ) ऐन प्रारम्भ पछि प्राप्त हुने सम्पत्ति। अर्थात् देहवसान हुँदा रहेको र सोवाट बढे बढाएको भविष्यमा आउने र ऐन प्रारम्भ भएपछि पाउने कुनै पनि सम्पत्तिलाई ट्रष्टको क्षेत्राधिकारभित्र परेको छ। निवेदकवाट दरबारको नामको र ऐन बन्नुपूर्व प्राप्त गरेको हो भन्ने तर्कलाई ऐनको पश्चातदर्शी प्रभाव रहेको भूत, भविष्य र वर्तमान सबै सम्पत्तिलाई ट्रष्टको कायम हुने भनी मानेको पाइन्छ। प्रस्तुत विवादमा रिट निवेदीकाले दाइजो पाएको भनी दावी गरेको सम्पत्ति निजको दाता अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहको हकभोगको सम्पत्ति हो होइन वा उक्त सम्पत्ति निजले दाइजो दिन पाउने प्रकृतिको हो होइन भन्ने मुख्य प्रश्न टडकारो रूपमा खडा भएको छ। विवादको कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गामध्ये साविकका कि.नं. ३७, ३८, ४० र ४१ का जग्गा स्वर्गीय अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाहका नाममा रहेको र कि.नं. २९, ३९ र ३६ को जग्गा तत्कालीन राजा विरेन्द्रको नाममा रहेकोमा विजया राज्यलक्ष्मी देवी शाहको परलोक पश्चात् उक्त सबै जग्गा तत्कालीन राजा विरेन्द्रका नाममा कायम भएको पाइयो। नयाँ नापीमा सबै जग्गालाई एउटै कित्ताको रूपमा कि.नं. २५ कायम गरी मालपोत कार्यालय कलंकीको मि.नं. द७१ मिति २०६२।२।४ को नामसारी निर्णयले श्री ५ विरेन्द्रवाट श्री ५ महाराजाधिराज नारायणहिटीका नाममा कायम हुन आएको जग्गा नै तत्कालीन राजा ज्ञानेन्द्रले निजकी छोरी रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिएको भन्ने देखिन्छ। तत्कालीन राजाको हैसियतले ज्ञानेन्द्र शाहलाई प्राप्त भएका सबै सम्पत्तिहरु(जस्तै विभिन्न स्थानका दरबारहरु, बन तथा निकुञ्जहरु, ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाहरु आदि) राष्ट्रियकरण गरिने सबैधानिक व्यवस्था हुँदा निवेदिकाको पितालाई राजाको हैसियतले प्राप्त हुनआएका सम्पत्ति ट्रष्टको सम्पत्तिको परिभाषामा पर्ने देखिन्छ।

२८) रिट निवेदिकाले विवादित कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड बाल सहितको विजया घर साविकमा आफ्ना दाता अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहका नाममा रहेको निजको निजी हकको हो भनी दावी गर्न सकेको पाइँदैन। मालपोत कार्यालयवाट प्राप्त प्रमाणहरूवाट विवादित कि.न. २५ को घरजग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहका नाममा कुनै पनि समयमा रहे भएको भन्ने देखिँदैन। निवेदिकाले श्री ५ महाराजाधिराज नारायणहिटीका नाममा कायम हुन आएको जग्गा तत्कालीन राजाको हैसियतले दाइजो दिस्त्रो हुँदा

उक्त कार्य तत्काल प्रचलित संविधानबमोजिम भएको भन्नेसम्म दावी गरेको पाइछ । निवेदिकाको उक्त दावीका सम्बन्धमा विचार गर्दा कि.नं. २५ को क्षेत्रफल १५-१-०-० को साविक कि.नं. का कुनै पनि जग्गा निवेदिकाको दाता ज्ञानेन्द्र शाहका नाममा नरही विजया राज्यलक्ष्मीबाट तत्कालीन राजा विरेन्द्र हुँदै श्री ५ महाराजाधिराज नारायणहिटीका नाममा कायम भएको छ । श्री ५ महाराजाधिराज नारायणहिटीका नाममा कायम हुनु भनेको राष्ट्रको प्रमुख राजसंस्थाका नाममा कायम भएकोमा विवाद देखिएन । राजसंस्थाको प्रमुख भएको व्यक्तिले आफ्नो निजी सम्पति आफूखुश गर्नसक्ने कुरामा विवाद हुन सक्दैन । तर प्रस्तुत मुद्दामा विवादित कि.नं. २५ को जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहको व्यक्तिगत सम्पत्तिको रूपमा कायम भएको होइन । श्री ५ विरेन्द्रको देहावसान पश्चात् तत्कालीन अवस्थामा राज्य सञ्चालन गर्ने संस्थाको रूपमा रहेको राजसंस्थाको नाममा स्वर्गवासी राजाबाट नामसारी भै आएको सम्पति केवल राष्ट्रहितको लागि मात्र प्रयोग हुनसक्ने हुन्छ । राजसंस्थाको प्रमुख श्री ५ महाराजाधिराज भएकै आधारमा राजसंस्थाको सम्पत्तिलाई राष्ट्रहित प्रतिकूल कसैलाई व्यक्तिगत रूपमा आफूखुशी दान, बक्स, दाइजो, पेदा, राजिनामा वा अन्य कुनै पनि किसिमबाट हक हस्तान्तरण गर्न हक हुने भनी अर्थ गर्न मिल्दैन । यसबाट रिट निवेदिकाले दावी गरेको कि.नं. २५ को घर जग्गा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजो दिन पाउने प्रकृतिको उहाँको निजी हकको सम्पति देखिएन ।

२९) अब विवादित कि.नं. २५ को क्षेत्रफल १५-१-०-० को जग्गा नेपाल ट्रैट अन्तर्गतको भनी नेपाल सरकारबाट निर्णय गर्दा रिट निवेदिकालाई सुनुवाइको मौका दिनुपर्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा रिट निवेदिकाले प्रस्तुत रिट निवेदनमा दावीको कि.नं. २५ को जग्गा तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मिति २०६२।२।१० मा दाइजो पाई भोग गरी आएकोमा विपक्षीहरूले बुझ्दै नवुझी प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल सुनुवाईको मौकासमेत प्रदान नगरी उक्त जग्गा नेपाल ट्रैटको स्वामित्वमा ल्याउने भनी नेपाल सरकारबाट भएको निर्णय भूमि सूधार तथा व्यवस्था मन्त्रालयको मिति २०६४।९।१ को पत्र एवं सो आधारमा नेपाल ट्रैटको कार्यालयमा उक्त जग्गाको सेस्ता पूर्जा बनाउने समेतका काम कारबाही उत्प्रेपणको आदेशद्वारा बदरको माग गरेको पाइन्छ । विपक्षी तर्फको लिखित जवाफमा दावीको जग्गामा रिट निवेदिकाको दाता तत्कालीन राजा ज्ञानेन्द्रको दाइजो दिने हक नै नभएको र हकै नभएका दाताले दिएको दाइजोका आधारमा रिट निवेदिकाकोसमेत हक कायम नभएको हुँदा उक्त जग्गा नेपाल ट्रैटमा ल्याउँदा रिट निवेदिकालाई सुनुवाईको मौका प्रदान गरिरहनु पर्ने अवस्था नभएको भनी उल्लेख भएको पाइन्छ । यस अदालत संयुक्त इजलासले निवेदिकाले दाइजो पाई निजको हक भोगमा रहेको कि.नं. २५ को घर जग्गा निजलाई बुझ्दै नवुझी सूचना जानकारी नदिई उक्त घर जग्गामा निवेदिकाको हक समाप्त हुने गरी गरेको नेपाल सरकारको निर्णय

प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल भएको भनी कि.नं. २५ को घर जग्गा नेपाल ट्रैटको स्वामित्वमा ल्याउने गरी भएका सम्पूर्ण निर्णय तथा काम कारबाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने गरी मिति २०७२।३।६ मा आदेश जारी गरेको पाइन्छ। निवेदिकाले विवादित जग्गा हकै हुने गरी मिति २०७२।३।६ मा आदेश जारी गरेको पाइन्छ। निवेदिकाले विवादित जग्गा हकै हुने गरी भने अर्कोतर्फ कानूनको रीत पुऱ्याई पारित नभएका निजका पितावाट प्राप्त गरेको एकातर्फ छ भने अर्कोतर्फ कानूनको रीत पुऱ्याई पारित भएको अवस्था पनि छैन। कि.नं. २५ को घर जग्गा वक्स गरिदिन हकै नपुने अवस्थामा घर जग्गाको हक हस्तान्तरणका सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया पुरा नगरी मिति २०६३।९।१५ मा मालपोत कार्यालयलाई लेखेको पत्र मात्रको आधारमा घरजग्गा हस्तान्तरण हुने एवं सोमा हक कायम हुने अवस्था रहेदैन। दावीको घर जग्गा नेपाल ट्रैटको नाममा कायम हुने एवं सोमा हक कायम हुने अवस्था रहेदैन। निवेदिकाले दावी गर्न आएको अवस्थामा उक्त घर जग्गामा निवेदिकाको भएको ७ वर्ष पछिमात्र निवेदिकाले दावी गर्न आएको अवस्थामा उक्त घर जग्गामा निवेदिकाको हकभोग रहेको थियो भनी अनुमान गर्न नसकिने हुन्छ। निवेदिकाको दावी अनुसार निवेदिकाको हक भोगमा रहेको मान्ने हो भने पनि उक्त घर जग्गा नेपाल ट्रैटको नाममा कायम भई पर्खालि समेत लगाएको अवस्थामा ७ वर्षसम्म निवेदिकालाई जानकारी नभएको कुरालाई तर्कसंगत मान्न नसकिने हुँदा निवेदिकाले अनुचित विलम्ब गरी रिट दायर गरेको पाईयो। जहाँसम्म सुनुवाईको मौका नदिएको भन्ने जिकिर छ, संविधानले स्पष्ट रूपमा गरेको संवैधानिक व्यवस्था र कानूनले प्रत्यक्ष निर्धारण गरेको कानूनी व्यवस्थाले राजसंस्थाको नेतृत्व गर्ने स्वर्गवासी राजा विरेन्द्र शाह र निजको परिवार एवं तत्कालिन राजा जानेन्द्र शाहलाई राजाको हैसियतबाट प्राप्त भएका भूत, वर्तमान र भविष्य जुनसुकै समयको र जहिले पनि बढे बढाएको समेतका सम्पत्ति ट्रैटमा जाने भएपछि निवेदिकालाई जानकारी नदिएको भन्ने जिकिर तर्कसंगत मान्न मिलेन। निवेदिकाको जुन सम्पत्तिको दावी छ, त्यो दाता र प्राप्तकर्ताको वैध सम्पत्ति रहेको पनि देखिदैन।

३०) संयुक्त इजलासको आदेशउपर नेपाल ट्रैटको कार्यालयसमेतको तर्फबाट दायर भएको पुनरावलोकनको निवेदनमा संयुक्त इजलासको मिति २०७२।३।६ को आदेशमा यस अदालतबाट स्थापीन नजिर वा कानूनी सिद्धान्त प्रतिकूल देखिएको भनी न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को आधारमा मिति २०७३।५।१७ मा पुनरावलोकनको निस्सा प्रदान भएको पाइन्छ।

३१) मायि निरूपण गर्नुपर्ने प्रश्न नं १ मा गरिएको विवेचनाबाट कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गाको साविक कि.नं. २९, ३६, ३७, ३८, ३९, ४० र ४१ का जग्गाहरु स्वर्गवासी राजा विरेन्द्रको नाममा रही तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाह र निजको परिवारको मिति २०५८।२।१९ मा देहावसान पश्चात मालपोत कार्यालय कलंकीको मि.नं. ८७१ मिति २०६२।२।४ को नामसारी निर्णयले हाल साविक भई कि.नं. २५ को क्षेत्रफल १५-१-०-०

कथग भर्दू श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबारको नाममा दर्ता भए पनि तत्कालीन राजा ज्ञानेन्द्रको देहावसान हुँदाका समयसम्म निजै हकको भएको एवं मिति २०६२। २। ३ सम्म विवेदित जग्गाहरु तत्कालीन राजा विरेन्द्रको नाममा नै रहेको तथ्य स्पष्ट भएको छ। यसरी राजा विरेन्द्रको नामको सम्पत्तिलाई नेपाल ट्रृट्यान्तर्गत लागी राष्ट्रहितमा प्रयोग गर्ने भन्ने नेपालको अन्तर्गत संविधान, २०६३ को संवैधानिक व्यवस्था र नेपाल ट्रृट्य ऐन, २०६४ को दफा ३ र ४ कां कानूनी व्यवस्था समेतका आधारमा कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वाल सहितको विजया घर नेपाल ट्रृट्यान्तर्गत पर्ने सम्पत्ति रहेभएको देखिएको छ।

३२) मालपोत कार्यालय कलंकीको मि.नं. ८७१ मिति २०६२। २। ४ को नामसारी निर्णयले श्री ५ विरेन्द्रवाट श्री ५ महाराजाधिराज नारायणहिटीका नाममा कायम हुन आएको कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वाल सहितको विजया घर नै तत्कालीन राजा ज्ञानेन्द्रले निजकी छोरी रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको देखिन्छ। माथि प्रदरणहरुमा गरिएको विवेचनावाट विवादित कि.नं. २५ को घर जग्गा तत्कालीन राजा ज्ञानेन्द्रका नाममा कुनै पनि समयमा रहे भएको नदेखिएकोले उक्त घरजग्गा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजो दिन पाउने प्रकृतिको निजको निजी हकको सम्पत्ति नभएको तथ्य स्पष्ट भएको छ। यसरी तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हकै नपुग्ने कि.नं. २५ को घरजग्गा आफ्नी छोरी अर्थात् प्रस्तुत रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिएको देखियो।

३३) कुनै पनि व्यक्तिले आफ्नो नाममा रहेको अरुको हक नलाग्ने कानूनबमोजिम आफ्नो हक पुग्ने पत अथव सम्पत्ति कानूनले तोकेको प्रक्रिया पुरा गरी दान, वक्स, दाइजो, पेवा, राजिनामा वा अन्य कुनै पनि किसेमवाट हक हस्तान्तरण गर्नसक्ने हुन्छ। आफ्नो नाममा नभएको आफ्नो हक नलाग्ने सम्पत्ति कुनै पनि तरहवाट अरुलाई हक हस्तान्तरण गर्ने कार्य प्रारम्भिक रूपमा नै कानूनी वैधता शून्य हुने हुन्छ। दाताको नै हक नभएको सम्पत्ति जुनसुकै तरहवाट प्राप्त गरेको भए पनि प्राप्तिको स्रोतको वैधता नै शून्य भएको अवस्थामा त्यस्तो सम्पत्तिमा ताउनेको हक सिर्जना हुन सक्दैन। प्रस्तुत विवादमा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो नाममा नभएको आफ्नो इक नै पुग्ने कि.नं. २५ को घर जग्गा आफ्नी छोरी रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको कार्य अर्कमा वैध नभएको र दावीको कि.नं. २५ को सम्पत्तिमा निजी हक नभएका व्यक्तिवाट प्राप्त गरेको दाइजो कानूनी मान्यता शून्य हुने हुँदा कि.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वाल सहितको विजया घरमा रिट निवेदिकाको कानूनी हक सिर्जना भएको देखिएन।

३४) प्राकृतिक न्यायको सिद्धान्त स्वच्छ सुनुवाईको सिद्धान्तसँग सम्बन्धित रहेको छ। कुनै पनि व्यक्तिको जीउ, धन र स्वतन्त्रतामा असर पर्ने विवादसँग सम्बन्धित विषयमा निर्णय गर्नुपूर्व त्यस्तो असर पर्ने व्यक्तिलाई सुनुवाईको उचित मौका दिई उसको कुरा सुनी प्रमाण बुझी निर्णय गर्नुपर्ने कुरालाई प्राकृतिक न्यायको सिद्धान्तले आत्मसात गरेको हुन्छ। प्राकृतिक न्यायको सिद्धान्त हाम्रो न्याय प्रणालीको अभिन्न अंगको रूपमा रहेको कुरामा कसैको पनि विमति हुन सक्दैन। सम्पत्तिसँग सम्बन्धित देवानी विवादका विषयमा कुनै निर्णय गर्दा त्यस्तो सम्पत्तिको स्वामी अर्थात् सो सम्पत्तिमा कानूनी हक रहेको व्यक्तिलाई विवादित विषयको सूचना दिई बुझी निजको पनि कुरा सुनी निर्णय गर्नु प्राकृतिक न्यायको सिद्धान्तको सार हो। कसैले कुनै सम्पत्तिमा केवल दावी गर्नु र सो सम्पत्तिमा कानूनी हक हुनु फरक कुरा हो। कुनै सम्पत्तिका सम्बन्धमा निर्णय गर्दा सो सम्पत्तिमाथि प्रारम्भिक रूपमा नै हक नभएका वा हक रहेको भन्ने नदेखिएका व्यक्तिहरूलाई सुनुवाईको मौका प्रदान नगरेकै कारण कानून सम्मत भए गरेको निर्णयलाई प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूलको निर्णय मान्न मिल्दैन र सोही आधारमा त्यस्तो निर्णय वदर पनि हुन सक्दैन। प्राकृतिक न्यायको सिद्धान्तअनुसार सुनुवाईको मौका विवादित विषय वा विवादित सम्पत्तिमा केवल कानूनी हक भएका व्यक्तिले प्राप्त गर्ने कुरा हो।

३५) प्राकृतिक न्यायको सिद्धान्तका सम्बन्धमा यस अदालतबाट पुष्पा महर्जन विरुद्ध काठमाडौं नगर पञ्चायत भएको रिट निवेदनमाहकदैया नै नभएको कुरामा प्रतिवाद गर्ने मौका नदेखिएकोले प्राकृतिक न्यायको सिद्धान्त विपरीत भयो भन्न नसकिने भनी (ने काप २०४३, निनं २६८०, पृष्ठ ३१३) मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ। प्रस्तुत विवादमा किं.नं. २५ को क्षेत्रफल १५-१-०-० जग्गा तथा सोमा रहेको कम्पाउण्ड वाल सहितको विजयाघर रिट निवेदिका प्रेरणा राज्यलक्षी सिंहका पिता तत्कालीन राजा ज्ञानेन्द्र वीर वीकम शाहका नाममा कहिले पनि दर्ता भएको अवस्था नभई श्री ५ महाराजाधिराजका नामबाट नै नेपाल ट्रृष्ट कार्यालयका नाममा गएको देखिन्छ। दाताले आफ्नो भएको स्थापित हकसम्म हस्तान्तरण गर्न पाउने हुन्छ। आफूमा हुँदै नभएको हक हस्तान्तरण गर्न नमिल्ने हुँदा उल्लेखित जग्गामा तत्कालीन राजा ज्ञानेन्द्र वा निजकी छोरी रिट निवेदिका प्रेरणा राज्यलक्ष्मी सिंह समेतको कुनै प्रकारको निजी हक नै कायम हुन आएको नदेखिँदा कि.नं. २५ को घरजग्गा नेपाल ट्रृष्ट अन्तर्गत ल्याउने निर्णय गर्दा हकदैया नै नभएको कुरामा रिट निवेदिका समेतलाई प्रतिवाद गर्ने मौका प्रदान गर्नु अनिवार्य नदेखिएको हुँदा नेपाल सरकारबाट भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीतको नदेखिएको अवस्थामा यस अदालत संयुक्त इजलासबाट मिति २०७२। ३। ६ मा भएको आदेश उल्लिखित नजीर सिद्धान्तको प्रतिकूल देखियो।

३६) रिट निवेदिकाले २०६२ सालमा कि.नं. २५ को घरजग्गा दाइजो पाएको भन्ना दाबी गरे तापनि मालपोत कार्यालयमा गई आफ्नो नाममा दर्ता सेस्ता कायम गर्न सकेको पाइँदैन। उक्त घरजग्गा तत्कालीन राजा विरेन्द्रको सम्पत्ति देखिई नेपाल ट्रृष्ट ऐन, २०६४ को आधारमा २०६४ सालमा नै नेपाल ट्रृष्टअन्तर्गत ल्याई दर्ता सेस्ता कायम भएको विषयमा तत्काल सो सम्बन्धमा कुनै चुनौति नगरी ७ वर्ष पछि २०७१। १०। २५ मा आएर प्रस्तुत रिट निवेदन दायर गरेको पाइँच्छ। रिट निवेदनमा ७ वर्षसम्म ढिलाई गर्नुपर्ने उचित तथा पर्यास आधार र कारण उल्लेख गरेको देखिँदैन। आफ्नो अधिकारप्रति सजग र सचेत रहने पक्षलाई अदालतले उपचार प्रदान गर्न सक्छ। अनुचित विलम्ब गरी अदालत प्रवेश गरेको अवस्थामा अदालतले उपचार प्रदान गर्न सक्दैन। रविशंकर साह कलवार विरुद्ध भूमिसुधार कार्यालय रौतहट समेत भएको रिट निवेदनमा सर्वोच्च अदालतबाट विलम्ब हुनुको उचित कारण निवेदकले दिन सकेको नदेखिएकोले ढिला गरी परेको रिट निवेदन विलम्बको सिद्धान्तको आधारमा खारेज हुने भनी (नेकाप २०३७, नि.नं. १३९६, पृष्ठ १६४ मा नजिर सिद्धान्त प्रतिपादन भएको समेत छ)। यसरी अनुचित विलम्ब गरी दायर भएको प्रस्तुत रिट निवेदन विलम्बको सिद्धान्त (Doctrine of Laches) एवं सर्वोच्च अदालतबाट प्रतिपादित उल्लिखित नजीर सिद्धान्त समेतको प्रतिकूल हुने गरी यस अदालत संयुक्त इजलासबाट मिति २०७२। ३। ६ मा आदेश जारी भएको पाइयो।

३७) अब निरूपण गर्नुपर्ने तेस्रो तथा अन्तिम प्रश्न रिट निवेदिकाको माग बमोजिम उत्प्रेषणयुक्त परमादेश जारी गरेको संयुक्त इजलासको मिति २०७२। ३। ६ को आदेश कायम रहनसक्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा माथि निरूपण गर्नुपर्ने प्रश्न नं १ र २ का सम्बन्धमा गरिएको विवेचनाबाट कि.नं. २५ को घरजग्गाको साविकका कित्ताहरूमध्ये कि.नं. ३६, ३७, ३८, ४० र ४१ का जग्गा साविकमा श्री ५ अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाहको भएकोमा निजको देहावसान पश्चात् नामसारी भई तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहदेवका नाममा कायम भएको पाइँच्छ। त्यस्तै कि.नं. २९ र ३९ तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहदेवको भएकोमा नयाँ नापीमा उल्लिखित सबै जग्गाहरु एउटै प्लटमा नापी भई मिति २०६२। २। ४ को निर्णयबाट हालको विवादित कि.नं. २५ कायम भई श्री ५ महाराजाधिराज नारायणहिटीका नाममा नामसारी भएको र नेपाल सरकार भन्त्रिपरिषदको निर्णयले नेपाल ट्रृष्टमा सार्वे निर्णय गर्दासम्म पनि श्री ५ महाराजाधिरामै रहेको देखिन्छ। तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहको देहावसान हुँदा मिति २०५८। २। १९ सम्म उक्त जग्गा निज स्वर्गवासी राजा विरेन्द्रको देखिएको हुँदा तत्कालीन नेपालको अन्तरिम संविधान तथा नेपाल ट्रृष्ट ऐन अनुरूप नेपाल ट्रृष्टअन्तर्गत पर्ने राम्पति देखिन्छ। उक्त सम्पत्ति तत्कालीन राजा ज्ञानेन्द्रको हक्को नभएकोले निजले व्यक्तिगत दाइजो दिन मिल्ने प्रकृतिको सम्पत्ति नभएको हुँदा हक्के नभएका दाताले दिएको दाइजोको आधारमा रिट निवेदिकाको

उक्त सम्पत्तिमा हक कायम हुन नसक्ने देखियो। वैधानिक रूपमा घर जग्गा ~~स्वामत्वम्~~ अड्ने गरी रजिस्ट्रेशन पारित नभएको हकदैया नभएको व्यक्तिलाई सुनुवाईको मौका प्रदान नगरेको आधारमा भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल भएको मान्न नमिल्ने र उचित र पर्याप्त आधार कारण बिना अनुचित विलम्ब गरी रिट्रेनिंगबाट अदालत प्रवेश गर्नेलाई अदालतले सहयोग गर्न नसक्ने भनी यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्त प्रतिकूल संयुक्त इजलासबाट मिति २०७२।३।६ मा आदेश जारी भएको हुँदा संयुक्त इजलासको आदेश कायम रहिरहन सक्ने देखिएन।

३८) तसर्थ: माथि विवेचना गरिएअनुसार काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, बडा नम्बर १३ कि.नं. २५ को १५-१-०-० क्षेत्रफल अर्थात् ०७६६४.६० वर्गमिटर रहेको घर कम्पाउण्ड सहितको जग्गा तत्कालीन राजा विरेन्द्रको हकको सम्पत्ति भएकोले नेपाल ट्रष्ट ऐन, २०६४ को इफा ३ र ४ को कानूनी व्यवस्थाअनुसार उक्त घरजग्गा नेपाल ट्रष्टका नाममा ल्याउने भनी नेपाल सरकारले गरेको निर्णय तथा उक्त निर्णय कार्यान्वयन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मान्यप्रोत कार्यालय कलंकीलाई लेखेको मिति २०६४।९।१ को पत्र, मालबोत कार्यालय कलंकीले नेपाल ट्रष्टको कार्यालयलाई लेखेको मिति २०६४।९।३ को पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६७।७।८ को निर्णय कानून सम्मत रहेकोमा उक्त निर्णयहरूलाई उन्नेपणको आदेशद्वारा बदर गरी कि.नं. २५ को जग्गा दाइजो पाउने निवेदिकाको नाममा तत्काल प्रबलनमा रहेको पढ्दति बमोजिम गर्नु भनी विपक्षीहरूका नाममा परमादेशसमेत जारी गरेको यस अदालत संयुक्त इजलासको मिति २०७२।३।६ को आदेश सर्वोच्च अदालतबाट प्रतिपादित रजीर सिद्धान्त समेतको प्रतिकूल हुँदा उल्ट भई प्रस्तुत रिट निवेदन नै खोरेज हुने ठहर्छ।

निर्देशनात्मक आदेश खण्ड:

३९) नेपालको इतिहासको विभिन्न कालखण्डमा शासन गर्ने शासकहरूले जनताबाट संकलित राष्ट्रिय ढुकुर्टाबाट विभिन्न स्थानहरूमा भव्य महल, दरबार एवं अन्य विभिन्न भौतिक संरचनाहरूको निर्माण गरेको पाइन्दछ। ती भौतिक संरचनाहरू मध्ये कतिपय संरचनाहरू अहिले ऐतिहासिक एवं राष्ट्रिय सम्पदाकै रूपमा मात्र नरही दिश्व सम्पदा सूचिमा समेत सूचिकृत भई राष्ट्रिय गौरवको रूपमा समेत परिचित छन्। इतिहासको कतिपय कालखण्डका सरकारको ऐतिहासिक सम्पदाहरूले संरक्षण सम्बन्धी नीतिगत कमजोरी भई त्यस्ता सम्पदाहरूको महत्व प्रतिको दुरदृष्टि नराखनाको परिणामस्वरूप नप्रिय महल, दरबार, घरहरू एवं सोका कम्पाउण्डबालहरू तहसनहसको स्थितिमा छ। आम सर्वसाधारणहरूले सार्वजनिक हितमा प्रयोग भएका तथा भविष्यमा सार्वजनिक हितमा प्रयोगमा आउने कतिपय सार्वजनिक तथा सरकारी जग्गाहरू दुक्का दुक्का भई विना भरर गए भने

क्तिपय जग्गा व्यक्ति विशेषका नाममा दर्ता हुन पुगे। राष्ट्रिय एवं सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र त्यसलाई सरकारीकरण गर्ने प्रयास न्यून हुन गयो। प्रत्येक कुरालाई व्यक्तिगत पारिवारिक लाभ तथा फाईदामा सीमित गर्ने प्रवृत्तिको कारण आम सार्वजनिक सम्पत्ति दान गुठी आदि समेतको उचित संरक्षण हुन सकेको छैन। अव्यवस्थित शहरीकरणको बिस्तारले गर्दा सम्पूर्ण खुला स्थानहरु मानव बस्तीले भरिनुका साथै सार्वजनिक जग्गा र सम्पति समेतको संरक्षण हुन नसक्दा अव्यवस्थित शहरीकरणले वातावरणीय प्रदूषण भई स्वास्थ्यको दृष्टीले समेत काठमाडौं उपत्यका जोखिमपूर्ण बनेको छ।

- ४०) तत्कालीन अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाह राज्ञा त्रिभुवनकी अविवाहित छोरी रहेकी थिइन। उनको जीवन गुजारा राज्य श्रोत र दरबारबाट हुने गरेको थियो। उनको नाममा रहेको हाल कायमी कि.नं. २५ को जग्गा एवं सोमा निर्मित विजया घर राजपरिवारका सदस्यहरु वा वारिसहरु बीचमा बाँडिने प्रकृतिको सम्पति भएको भए उनको जीवनकालमै वा परलोक पैश्चात निजका हकदारको नाममा स्वतः नामसारी भई जाने थियो। तर उक्त सम्पति व्यक्तिको नाममा नामसारी नभई तत्कालीन दरबारको नियम र व्यवस्थाअनुसार राजसंस्थाका प्रमुख तत्कालीन राजा श्री ५ विरेन्द्रको नाममा आएकोमा राजा विरेन्द्रको देहवशान पैश्चात श्री ५ महाराजधिराज नारायणहिटीका नाममा राष्ट्रकै सम्पत्तिको रूपमा दर्ता कायम भएको पाइन्छ। मुलुकमा आएको राजनैतिक परिवर्तन पैश्चात जारी भएको नेपालको अन्तरिम संविधान, २०६३ को संवैधानिक व्यवस्था र नेपाल ट्रृष्ट ऐन, २०६४ ले ल्याएको कानूनी व्यवस्थाअनुसार स्वर्गीय राजा विरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्ति एवं तत्कालीन दरबारको सम्पत्तिको स्वामीत्व राष्ट्रमा आई नेपाल ट्रृष्ट अन्तर्गत राष्ट्रहितमा प्रयोग हुने भन्ने रहेको छ। संसारका अन्य देशले यस्ता प्रकारका सम्पत्तिलाई महत्व दिएको अभ्यासलाई हेर्ने हो भने छिमेकी राष्ट्र चीनमा मिङ्ग बंशको दरबार हेरौं, १३/१४ औं शताब्दीदेखिका १४/१५ औं बंशका राजा रानीका अस्तुसम्म सुरक्षित छन्। त्यस्तै छिमेकी राष्ट्र भारत एवं अन्य मुलुकमा सानासाना महल दरबारहरु पनि सम्पदाको रूपमा सुरक्षित राखिएका छन्। तर नेपालमा राष्ट्रियकरण गरिएको आम जनताको हित र राष्ट्रिय स्वार्थ अनुकूल राष्ट्रको सम्पत्ति तथा सम्पदाहरुको प्रयोग र उचित संरक्षणको अभाव हुन जानुका साथै यस्ता सम्पत्तिमा विभिन्न भू-माफिया र दलालबाट आक्रमण र दुरुपयोगका कारण जग्गा र भवन हिनामिना भई सम्पदाको अस्तित्व नै लोप हुन गएका छन्। हाल नेपाल ट्रृष्टको नाममा कायम भएको कि.नं. २५ को जग्गा एवं सोमा निर्मित विजया महल राष्ट्रको सम्पत्ति मात्र नभई ऐतिहासिक सम्पदा हो। विजया शाह तत्कालीन राजा त्रिभुवनकी छोरी अर्थात इतिहासकी राजकुमारी हुन्। अविवाहित रूपमा नै जीवन विताएकी उनका दिन चर्या एवं कार्यहरु पनि अध्ययनका विषय हुँदा उनको पहिचानको विषय पनि

महत्वपूर्ण रहेको छ। तसर्थः उनका जे जस्ता ऐतिहासिक महत्वका विषयहरू छन्, पाए नेपेलम्म संग्रह गर्ने, उक्त सम्पतिमा वागवगैचा लगाई पार्क बनाई पर्यावरणको सुधारमा सहयोग गर्ने, उक्त राष्ट्रिय गम्पनिलाई टुक्राउने विक्री एवं सझापट्टा नगर्ने र यसबाट कुनै आय भएमा विजया घरको भर्मत एवं अन्य परोपकार र आम सर्वसाधारणको हित हुने गरी नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ को व्यवस्था अनुसार समेत राष्ट्र हितको कार्यमा उपयोग गर्नको लागि नेपाल ट्रष्टको नाममा यो निर्देशनात्मक आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेश सहित निर्देशनात्मक आदेशको जानकारी महान्यायाधिकरणको कार्यालयमार्फत विष्क्षी कार्यालयहरूलाई दिनू। साथै प्रस्तुत आदेशको कार्यान्वयनका सम्बन्धमा अनुगमन गर्ने प्रस्तुत आदेशको जानकारी यस अदालतको फैसला कार्यान्वयन निर्देशनालय समेतलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार तुझाई दिनू।

प्रधान न्यायाधीश

उक्त रायमा हार्मा सहमत छौ।

न्यायाधीश

न्यायाधीश

इजलास अधिकृत/उपसचिव:- विदुर काफले
कम्प्युटर टाईप गर्ने:- रामशरण तिमिलिसना
इर्ति सम्वत् २०७३ साल पौष २१ गते रोज ५ शुभम् -----।